



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को
नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण



२०८२ श्रावण-आश्विन

सम्पादित प्रमुख क्रियाकलापहरूको विवरण



चैनपुर नगरपालिका,

चैनपुर-६, संखुवासभा

स्वतः प्रकाशन (Proactive Disclosure)

नेपालको संविधानको धारा २७ मा रहेको नागरिकको सूचनाको हकको व्यवस्था बमोजिम सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ मा प्रत्येक सार्वजनिक निकायले आफ्ना गतिविधिहरूको विवरण ३/३ महिनामा प्रकाशित गर्नु पर्ने कानुनी व्यवस्था छ । यसका लागि ऐन र नियमावलीमा गरी २० वटा शीर्षक उल्लेख गरिएका छन्। सूचनाको हकको संरक्षण, सम्बर्द्धन र प्रचलन गराउन यस चैनपुर नगरपालिकाले २०८२ श्रावण-आश्विन अवधिमा सम्पादित प्रमुख कार्यहरू प्रकाशित गरेका छौं ।

चैनपुर नगरपालिका,
चैनपुर-६, संखुवासभा

मिति: २०८२ कार्तिक १४ गते

विषयसूची

१.	चैनपुर नगरपालिकाको स्वरूप र प्रकृति	1
२.	चैनपुर नगरपालिकाको काम, कर्तव्य र अधिकार	2
३.	चैनपुर नगरपालिकामा रहने कर्मचारी संख्या र कार्य विवरण	15
४.	चैनपुर नगरपालिकाबाट प्रदान गरिने सेवा	25
५.	सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी, सम्बन्धित शाखा प्रमुख	34
६.	सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि	34
७.	निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी	34
८.	निर्णय उपर उजुरी सुन्ने अधिकारी	34
९.	सम्पादन गरेको कामको प्रगति विवरण	34
१०.	सूचना अधिकारी र प्रमुखको नाम र पद	44
११.	ऐन, नियम, विनियम वा निर्देशिकाको सूची	44
१२.	आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण	45
१३.	तोकिए बमोजिमका अन्य विवरण	47
१४.	आ. व. २०८१/०८२ (श्रावण-आश्विन) मा सञ्चालित कार्यक्रमहरू	47
१५.	चैनपुर नगरपालिकाको वेबसाइट	47
१६.	चैनपुर नगरपालिकाले प्राप्त भएको वैदेशिक सहायता, ऋण, अनुदान एवम् सम्झौता सम्बन्धी विवरण	47
१७.	चैनपुर नगरपालिकाले सञ्चालन गरेको कार्यक्रम र सोको प्रतिवेदन	47
१८.	चैनपुर नगरपालिकाले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली	47
१९.	चैनपुर नगरपालिकामा परेको सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विषय	47
२०.	चैनपुर नगरपालिकाका सूचनाहरू अन्यत्र प्रकाशन भएको वा हुने भए सोको विवरण	47

चैनपुर नगरपालिका,

चैनपुर-६, संखुवासभा

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली, २०६५ को नियम ३ बमोजिम प्रकाशित विवरण

२०८२ श्रावण देखी आश्विन सम्मको विवरण

१. चैनपुर नगरपालिकाको स्वरूप र प्रकृति

चन्द्रपुर अर्थात सुख शान्तिको शहरको रूपमा धार्मिक, ऐतिहासिक नामबाट अपभ्रंश हुँदै चैनपुर नामाकरण भएको मानिएको, साविक गौँडा तथा सदरमुकाम रहेको, संखुवासभा जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित प्राचीन ऐतिहासिक प्राकृतिक सुन्दरताले भरिपूर्ण, शैक्षिक केन्द्रको रूपमा परिचित यस चैनपुर नगरपालिकाको पूर्वमा ताप्लेजुंग र तेह्रथुम जिल्ला, दक्षिण धर्मदेवी र मादी नगरपालिका, पश्चिममा भोजपुर जिल्ला र खाँदबारी नगरपालिका उत्तरमा पाँचखपन नगरपालिका पर्दछन्।


संखुवासभा जिल्लाका नगरपालिकाहरू मध्ये भूगोलका हिसाबमा सबैभन्दा ठूलो २२३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा पौराणिक मान्यता अनुसार सतीदेवीको दायाँ आखाँ पतन भएको पवित्र स्थलको रूपमा परिचित चैनपुरको सिद्धकाली मन्दिर, विश्वकै ठूलो प्राकृतिक शिवलिंग रहेको वालेश्वर गुफा, प्राकृतिक तथा धार्मिक स्थलहरू, वानेश्वर डाँडा तथा वानेश्वर मन्दिर लगायतको महत्वपूर्ण मठमन्दिरहरू, प्राकृतिक सुन्दरताले भरिपूर्ण गुफापोखरी, भिरेश्वर गुफा, तातोपानी जस्ता प्राकृतिक धार्मिक एवं रमणीय स्थलहरू चैनपुरको गरिमा हुन्। साविकको पाँच गा.वि.स. सिद्धकाली, सिद्धपोखरी, चैनपुर, वानेश्वर र खरांग समेटिएर स्थापना भएको यस चैनपुर नगरपालिकामा २०७३ फागुनमा स्थानीय तहको संरचना घोषणा गर्दा नुनढाकी समेत समेटेको छ। उष्णप्रदेशीयदेखि शितोष्ण प्रदेशसम्मको जलवायु तथा हावापानीको विविधतासँगै यस क्षेत्रमा जैविक तथा पर्यावरणीय विविधतामा धनी रहेको छ।

११ वडामा विभाजित २०७८ को राष्ट्रिय जनगणना बमोजिम २६,७९९ जनसंख्या तथा ६,६४८ घरधुरीभित्र नेवार, राई, लिम्बु, तामांग, क्षेत्र, ब्राह्मण, कामी, दमाई, सार्की, भुजेल, शेर्पा, मगर, घर्ती, जोगी आदि विभिन्न जातिका मानिसहरूको वसोवास रहेको यस क्षेत्रमा हिन्दु, बौद्ध, किराँत, क्रिश्चियन आदि धर्मावलम्बीहरू रहेका छन्। दशैं, तिहार, बुद्धजयन्ती, ल्होसार, उधौली, उभौली, तीज, बालाचतुर्दशीमाघे तथा साउनेसक्रान्ति, कृष्णजन्मअष्टमी, गाईजात्रा, हिलेजात्रा, रामनवमी आदि पर्वहरू विशेषरूपमा मनाइने गरिन्छ।

चैनपुर बजार, कोशी प्रदेशको पुरानो र ऐतिहासिक महत्व बोकेको यस नगरपालिकाभित्र चैनपुर, पोखरी, तथा खराङ्ग यी तीनवटा स्थानहरू महत्वपूर्ण बजारको रूपमा रहेका छन् जहाँबाट यस क्षेत्रको समग्र व्यापार व्यवसायहरू संचालित छ। चैनपुर क्षेत्रमा काठमाडौँ, भक्तपुर, ललितपुर, धुलिखेल, बनेपा, साँगा, नाला आदि स्थानबाट व्यापारको सिलसिलामा आई नेवारहरूको बसोबास वृद्धि भएसँगै बजार क्षेत्रमा सोही ठाउँको संस्कार र संस्कृतिहरू हालसम्म जीवन्त रहेको पाउन सकिन्छ।

६५ प्रतिशत खेतियोग्य जमिन रहेको यस क्षेत्रमा धान, मकै, कोदो, गहुँ, खाधान्नवाली र अलैंची, उखु, बदाम, कफी, चिया, अदुवा, खुर्सानी, अम्रसो, सुन्तला, आलु, बोडी, मास, मस्याम, आँप, रुद्राक्ष(दाना) जस्ता नगदेवाली तथा तरकारी वालीहरू उत्पादन हुन्छन्। त्यसैगरी गाई, भैसी, बंगुर, बाखा, खसी, भेडा, कुखुरा जस्ता पशुपंक्षीहरू पालिन्छन्। यहाँको खेती तथा पशुपंक्षी पाल्ने तरिका परम्परागत ढंगबाटै गरिन्छ भने रुद्राक्ष र अलैंची यस क्षेत्रको महत्वपूर्ण नगदे वालीको रूपमा रहेको छ।

नक्सामा चैनपुर नगरपालिका



चैनपुर नगरपालिकाको वडा विभाजन
मिति २०७३/११/२६ देखि लागू भएको

क्र.सं.	पुरानो गा.वि.स को नाम	साबिक पुरानो गा.वि.स का वडाहरू	साबिक चैनपुर नगरपालिकाको वडाहरू	हाल कायम भएका वडाहरू
१	नुनढाकी	१-९	-	१
२	सिद्धकाली	५, ६ र ७, ८, ९	४ र ५	२
		१, २ र ३, ४	७ र ६	३
३	सिद्धपोखरी	१, २, ३, ४ र ५, ६, ७	१ र २	४
		८ र ९	३	५
४	चैनपुर	२, ३, ४ र ८, ९	१० र ९	६
		१, ५ र ६, ७	८ र ११	७
५	वानेश्वर	१, २, ७ र ८, ९	१२ र १३	८
		३, ४ र ५, ६	१४ र १५	९
६	खराड	१, ४ र २, ३	१६ र १७	१०
		६, ८ र ५, ७, ९	१८ र १९	११

२. चैनपुर नगरपालिकाको काम, कर्तव्य र अधिकार

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ बमोजिम यस नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहेको छन्।

क. नगर प्रहरी

- (१) नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरी सम्बन्धी नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन,
- (२) देहायका कार्यमा सहयोग पुऱ्याउनको लागि नगर प्रहरीको परिचालन गर्न सक्ने:-
 - (क) गाउँपालिका वा नगरपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन,
 - (ख) गाउँपालिका वा नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण,
 - (ग) स्थानीयस्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन,
 - (घ) स्थानीय बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन,
 - (ङ) गाउँ वा नगर सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन,
 - (च) न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन,
 - (छ) सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
 - (ज) विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्धार, राहत तथा पुनर्स्थापना,
 - (झ) अनधिकृत विज्ञापन तथा होडिड बोर्ड नियन्त्रण,
 - (ञ) छाडा पशु चौपायाको नियन्त्रण,
 - (ट) अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण,
 - (ठ) कार्यपालिकाले तोकेको अन्य कार्य।

ख. सहकारी संस्था

- (१) सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन,
- (२) सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको भौगोलिक क्षेत्रभित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन,
- (३) सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन,
- (४) सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय सङ्घ संस्थासँग समन्वय र सहकार्य,
- (५) सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,

- (६) स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि,
- (७) स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, परिचालन र विकास ।

ग. एफ.एम. सञ्चालन

- (१) एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण, नियमन र खारेजी,
- (२) प्रदेश कानूनको अधीनमा रही एफ.एम. सञ्चालन सम्बन्धी अन्य कार्य ।

घ. स्थानीय कर, सेवा शुल्क तथा दस्तुर

- (१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), मनोरञ्जन कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- (२) स्थानीय पूर्वाधार तथा सेवाको शुल्क निर्धारण, सङ्कलन र व्यवस्थापन,
- (३) ट्रेकिङ्ग, कायाकिङ्ग, क्यानोनिङ्ग, बज्जी जम्प, जिपफ्लायर, च्याफिटङ्ग, मोटरबोट, केबुलकार सेवा लगायत अन्य जल तथा स्थल क्षेत्रमा सञ्चालन हुने नवीन पर्यटकीय सेवा तथा साहसिक खेलको शुल्क,
- (४) जडीबुटी, कवाडी र जीवजन्तु कर निर्धारण तथा सङ्कलन,
- (५) स्थानीय राजस्वको आधार विस्तार तथा प्रवर्द्धन,
- (६) ढुगां, गिट्टी, वालुवा, माटो, काठ दाउरा, जराजुरी, स्लेट, खरीढुगां आदि प्राकृतिक एवं खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्क दस्तुर संकलन
- (७) सिफारिस, दर्ता, अनुमति, नवीकरण आदिको शुल्क, दस्तुर निर्धारण र संकलन
- (८) स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- (९) राजस्व सूचना तथा तथ्यांकको आदान प्रदान,
- (१०) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय तहमा राजस्व चुहावट नियन्त्रण सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- (११) स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क दस्तुर सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- (१२) मालपोत संकलन,
- (१३) कर तथा सेवा शुल्क सम्बन्धी अन्य कार्य।

ङ. स्थानीय सेवाको व्यवस्थापन

- (१) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन,
- (२) संविधानको धारा ३०२ को उपधारा (२) बमोजिम समायोजन भएका कर्मचारीको व्यवस्थापन, उपयोग र समन्वय,
- (३) संगठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- (४) स्थानीय कानून बमोजिम संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी संगठन संरचना तथा दरबन्दी निर्धारण,
- (५) स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रवर्द्धन र नियमन,
- (६) जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास,
- (७) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य।

च. स्थानीय तथ्यांक र अभिलेख संकलन

- (१) स्थानीय तथ्यांक सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) आधारभूत तथ्यांक सङ्कलन र व्यवस्थापन,
- (३) जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइसराइ दर्ता र पारिवारिक लगतको अभिलेख तथा पञ्जीकरण व्यवस्थापन,
- (४) सूचना तथा सञ्चार, प्रविधिको आधारभूत तथ्यांकको संकलन र व्यवस्थापन,
- (५) स्थानीय तथ्यांक र अभिलेख संकलन सम्बन्धी अन्य कार्य ।

छ. स्थानीयस्तरका विकास आयोजना तथा परियोजना

- (१) विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन,
- (२) आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन,

- (३) आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्यांकन,
- (४) सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको पहिचान तथा अभिलेख व्यवस्थापन,
- (५) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही शहरी विकास, बस्ती विकास र भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- (६) राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति, अनुगमन र नियमन,
- (७) सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाको निर्माण र मर्मत सम्भार तथा सञ्चालन र व्यवस्थापन,
- (८) सङ्घीय र प्रदेशस्तरीय आयोजना तथा परियोजनाको कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग,
- (९) सुरक्षित बस्ती विकास सम्बन्धी नीति, योजना, कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन, नियमन र मूल्यांकन,
- (१०) सार्वजनिक निर्माण कार्यको लागि प्रचलित कानून बमोजिमको “घ” वर्गको इजाजतपत्रको जारी, नवीकरण तथा खारेजी,
- (११) पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१२) नवीन पर्यटकीय सेवा तथा कार्यहरू सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१३) विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।

ज. आधारभूत र माध्यमिक शिक्षा

- (१) प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन,
- (२) सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन,
- (३) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्यांकन र नियमन,
- (४) मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन,
- (५) गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पत्ति व्यवस्थापन,
- (६) गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन,
- (७) विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन,
- (८) विद्यालयको नामकरण,
- (९) सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन,
- (१०) विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण,
- (११) सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान,
- (१२) विद्यालयको नक्साकन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
- (१३) सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन,
- (१४) आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन,
- (१५) विद्यार्थी सिकाई उपलब्धिको परीक्षण र व्यवस्थापन,
- (१६) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन,
- (१७) ट्यूसन, कोचिङ जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन,
- (१८) स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण,
- (१९) स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन,
- (२०) माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
- (२१) सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट व्यवस्थापन, विद्यालयको आय व्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमन,
- (२२) शिक्षण सिकाइ, शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास,
- (२३) अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन ।

झ. आधारभूत स्वास्थ्य र सरसफाइ

- (१) आधारभूत स्वास्थ्य र सरसफाइ तथा पोषण सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको तर्जुमा, कार्यान्वयन तथा नियमन,
- (२) आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको सञ्चालन र प्रवर्द्धन,
- (३) अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन,
- (४) स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- (५) स्वच्छ खानेपानी तथा खाद्य पदार्थको गुणस्तर र वायु तथा ध्वनिको प्रदूषण नियन्त्रण र नियमन,
- (६) सरसफाइ सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन,
- (७) स्वास्थ्यजन्य फोहोरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन,
- (८) रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा सञ्चालन,
- (९) औषधि पसल सञ्चालन, अनुमति, अनुगमन र नियमन,
- (१०) सरसफाइ तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैला व्यवस्थापनमा निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साझेदारी,
- (११) परिवार नियोजन तथा मातृशिशु कल्याण सम्बन्धी सेवा सञ्चालन, अनुमति, अनुगमन तथा नियमन,
- (१२) महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण, रोकथाम, नियन्त्रण र व्यवस्थापन ।

ञ. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता

- (१) स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- (२) बजार तथा हाट बजार व्यवस्थापन,
- (३) स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन,
- (४) स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- (५) स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- (६) स्थानीयस्तरका व्यापारिक फर्मको दर्ता, अनुमति, नवीकरण, खारेजी, अनुगमन र नियमन,
- (७) स्थानीय व्यापारको तथ्यांक प्रणाली र अध्ययन अनुसन्धान,
- (८) निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य,
- (९) स्थानीय व्यापार प्रवर्द्धन, सहजीकरण र नियमन,
- (१०) स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन,
- (११) उपभोक्ता सचेतना अभिवृद्धि, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- (१२) वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगमन र नियमन,
- (१३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (१४) स्थानीयस्तरमा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तुको बेचबिखन र उपभोग तथा वातावरणीय प्रदूषण र हानिकारक पदार्थहरूको नियन्त्रण, अनुगमन तथा नियमन,
- (१५) स्थानीयस्तरमा सरसफाइ तथा फोहोरमैला व्यवस्थापन,
- (१६) स्थानीयस्तरमा न्यून कार्बनमूखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (१७) स्थानीयस्तरमा हरित क्षेत्रको संरक्षण र प्रवर्द्धन,
- (१८) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन,
- (१९) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी अन्य कार्य।

ट. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिँचाई

- (१) स्थानीय, ग्रामीण तथा कृषि सडक र सिँचाई सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीय, ग्रामीण तथा कृषि सडक, झोलुगे पुल, पुलसा, सिँचाई र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- (३) स्थानीयस्तरका सिँचाई प्रणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्नति, अनुगमन र नियमन,

- (४) यातायात सुरक्षाको व्यवस्थापन र नियमन,
- (५) स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक सम्बन्धी अन्य कार्य ।

ठ. गाउँसभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन

- (१) गाउँसभा वा नगरसभा सम्बन्धी नीति, कानून र कार्यविधि,
- (२) स्थानीयस्तरका विषय क्षेत्रगत नीति तथा रणनीति, आवधिक तथा वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृति,
- (३) सभाका समितिहरूको गठन र सञ्चालन ,
- (४) स्थानीय तहबीच साझा सरोकार तथा साझेदारीका विषयमा संयुक्त समिति गठन,
- (५) कार्यपालिका तथा न्यायिक समितिबाट सभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल तथा सो सम्बन्धमा आवश्यक निर्देशन,
- (६) विकास योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सुशासनको लागि कार्यपालिकालाई निर्देशन,
- (७) गाउँपालिका तथा नगरपालिकालाई आर्थिक व्ययभार पर्ने विषयको नियमन,
- (८) स्थानीय मेलपिलाप र मध्यस्थता,
- (९) गाउँ सभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

ड. स्थानीय अभिलेख व्यवस्थापन

- (१) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) जनसाङ्ख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास तथा लैंगिक सशक्तीकरण सूचकाङ्क, राजस्व तथा आयव्यय समेतको तथ्यांक संकलन र प्रशोधन गरी नवीनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आवद्धता र पाश्र्व चित्र तथा श्रोत नक्साको अद्यावधिक अभिलेखन,
- (३) सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन,
- (४) सार्वजनिक सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसायको विवरण सहितको अद्यावधिक अभिलेख,
- (५) आफ्नो क्षेत्रभित्र सम्पन्न भएका तथा चालु योजनाको विवरण र त्यस्तो योजनाको सम्पत्तिको अद्यावधिक अभिलेखन,
- (६) स्थानीय अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको उपयोग,
- (७) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी अन्य कार्य।

ढ. जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण

- (१) स्थानीय जग्गाको नाप नक्सा, किताकाट, हालसाविक, रजिष्ट्रेशन नामसारी तथा दाखिल खारेज,
- (२) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन,
- (३) भूमिको वर्गीकरण अनुसारको लगत,
- (४) सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण,
- (५) नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण,
- (६) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी अन्य कार्य ।

ण. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी

- (१) कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) कृषि तथा पशुपन्छी बजार सूचना, बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन, अनुगमन र नियमन,
- (३) कृषि तथा पशुपक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
- (४) पशुपक्षी चिकित्सा सेवाको व्यवस्थापन,
- (५) कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन,
- (६) पशुनश्ल सुधार पद्धतिको विकास र व्यवस्थापन,
- (७) उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,
- (८) स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन,

- (९) पशु आहारको गुणस्तर नियमन,
- (१०) स्थानीयस्तरमा पशुपक्षी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली,
- (११) पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन,
- (१२) पशुपक्षी सम्बन्धी बीमा र कर्जा सहजीकरण,
- (१३) पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य।

त. जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन

- (१) सङ्घ र प्रदेश कानूनको अधीनमा रही सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन,
- (२) जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण,
- (३) जेष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन,
- (४) सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपा-ता पुनस्थापना केन्द्र, ज्येष्ठ नागरिक केन्द्र तथा अशक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन,
- (५) सडक बालबालिका, अनाथ, असहाय, अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरूको पुनस्थापना केन्द्रको सञ्चालन, व्यवस्थापन, अनुगमन र नियमन,
- (६) जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य।

थ. बेरोजगारको तथ्यांक संकलन

- (१) रोजगार तथा बेरोजगार श्रमशक्तिको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना,
- (२) स्थानीयस्तरमा रहेका स्वदेशी तथा विदेशी श्रमिकको लगत संकलन तथा सूचना व्यवस्थापन,
- (३) विभिन्न क्षेत्र तथा विषयका दक्ष जनशक्तिको तथ्यांक संकलन तथा व्यवस्थापन,
- (४) सुरक्षित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीमा रहेको श्रमशक्तिको सूचना तथा तथ्यांकको संकलन तथा व्यवस्थापन,
- (५) रोजगार सूचना केन्द्रको व्यवस्थापन तथा सञ्चालन,
- (६) वैदेशिक रोजगारीमा जाने श्रमशक्तिको लागि वित्तीय साक्षरता र सीपमूलक तालीमको सञ्चालन,
- (७) वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सामाजिक पुनः एकीकरण,
- (८) वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग,
- (९) बेरोजगारको तथ्यांक संकलन सम्बन्धी अन्य कार्य।

द. कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण

- (१) कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन,
- (३) कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण,
- (४) कृषि बिउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन,
- (५) कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन,
- (६) स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण,
- (७) कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार,
- (८) स्थानीयस्तरका स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन,
- (९) प्रागांरिक खेती तथा मलको प्रवर्द्धन र प्रचार प्रसार,
- (१०) कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी अन्य कार्य।

ध. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा

- (१) स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन,
- (३) एक मेगावाट सम्मका जलविद्युत आयोजना सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,

- (४) स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, नियमन,
- (५) स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन, अनुगमन र नियमन,
- (६) स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि र प्रवर्द्धन,
- (७) खानेपानी, साना जलविद्युत आयोजना तथा वैकल्पिक ऊर्जा सम्बन्धी अन्य कार्य ।

न. विपद् व्यवस्थापन

- (१) विपद् व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीयस्तरमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय,
- (३) स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण तथा नदीको व्यवस्थापन र नियमन,
- (४) विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण,
- (५) विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, सङ्घ संस्था तथा निजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्य,
- (६) विपद् व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन,
- (७) विपद् जोखिम न्यूनीकरण सम्बन्धी स्थानीयस्तरका आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (८) विपद् पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण,
- (९) स्थानीयस्तरको विपद् सम्बन्धी तथ्यांक व्यवस्थापन र अध्ययन अनुसन्धान,
- (१०) स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली,
- (११) समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमको सञ्चालन,
- (१२) विपद् व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

प. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण

- (१) जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- (२) पानी मुहानको संरक्षण,
- (३) सामुदायिक भू-संरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम,
- (४) भू-संरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन,
- (५) खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क संकलन,
- (६) बहुमूल्य धातु, पत्थर तथा खनिज पदार्थको संरक्षण र सम्वर्द्धनमा सहयोग,
- (७) ढुगाँ, गिट्टी, बालुवा, नुन, माटो, खरीढुगाँ तथा स्लेट जस्ता खानीजन्य वस्तुको सर्वेक्षण, उत्खनन तथा उपयोगको दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन,
- (८) भौगर्भिक नक्सा प्रकाशन ।

फ. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

- (१) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) पुरातत्त्व, प्राचीन स्मारक तथा संग्रहालयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास,
- (३) परम्परागत जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन,
- (४) प्रचलित कानून बिरुद्धका कुरीति तथा कुसंस्कार बिरुद्ध सामाजिक परिचालन सम्बन्धी कार्य,
- (५) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी अन्य कार्य ।

गाउँपालिका तथा नगरपालिकाले सङ्घ तथा प्रदेशसँगको सहकार्यमा प्रयोग गर्ने साझा अधिकार संविधानको अनुसूची-९ मा उल्लेख भए बमोजिम हुनेछ ।

(४) उपदफा (३) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायको विषयमा सङ्घ तथा प्रदेश कानूनको अधीनमा रही गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

क. खेलकुद र पत्रपत्रिका

- (१) स्थानीयस्तरका खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास,

- (२) स्थानीयस्तरका खेलकुद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय,
- (३) खेलकुदको विकास र प्रवर्द्धन,
- (४) खेलकुद प्रतियोगिता आयोजना र सहभागिता,
- (५) खेलकुद सम्बन्धी पूर्वाधारको विकास,
- (६) स्थानीय तहका पत्रपत्रिकाको दर्ता, अभिलेख तथा नियमन ।

ख. स्वास्थ्य

- (१) सङ्घीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण,
- (२) जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन,
- (३) स्थानीयस्तरमा औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण,
- (४) स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन,
- (५) स्थानीयस्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन,
- (६) स्थानीयस्तरमा औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण,
- (७) स्थानीयस्तरमा औषधि र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण,
- (८) स्थानीयस्तरमा स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,
- (९) स्थानीयस्तरमा जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स),
- (१०) स्थानीयस्तरको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनस्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन,
- (११) स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन,
- (१२) जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
- (१३) सुर्ती, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि,
- (१४) आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
- (१५) जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन,
- (१६) रोगको नियन्त्रण तथा रोकथाम,
- (१७) आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन ।

ग. विद्युत, खानेपानी तथा सिँचाई जस्ता सेवाहरू

- (१) विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवाको व्यवस्थापन,
- (३) स्थानीय साना सतह तथा भूमिगत सिँचाई प्रणालीको सञ्चालन तथा मर्मत सम्भार, सेवा शुल्क निर्धारण र सकलन सम्बन्धी व्यवस्थापन ।

घ. सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क

- (१) स्थानीय सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना सम्बन्धी नीति, कानून, मापदण्ड योजना तर्जुमा, कार्यान्वयन र नियमन,
- (२) प्राकृतिक स्रोत साधन र सेवा शुल्क, रोयल्टी सङ्कलन, समन्वय र नियमन,
- (३) खनिज पदार्थको उत्खनन र सो सम्बन्धी रोयल्टी सकलन,
- (४) सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सकलन,
- (५) पानीघट्ट, कुलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सकलन ।

ङ. वन, जंगल, वन्यजन्तु, चराचुरुगी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता

- (१) वन, जल, वन्यजन्तु, चराचुरुगी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीयस्तरमा सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती र साझेदारी वनको संरक्षण, सम्बर्द्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समूहको व्यवस्थापन,
- (३) मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन,

- (४) स्थानीयस्तरमा नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन,
- (५) स्थानीयस्तरमा निजी वनको प्रवर्द्धन, अनुगमन र नियमन,
- (६) स्थानीयस्तरमा सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन,
- (७) स्थानीयस्तरमा जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी सर्वेक्षण, उत्पादन, संकलन, प्रवर्द्धन, प्रशोधन र बजार व्यवस्थापन,
- (८) वनबीउ बगैचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन,
- (९) नर्सरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन,
- (१०) वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यावसायिक पालन, उपयोग र अनुगमन,
- (११) मानव तथा वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन,
- (१२) स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन,
- (१३) स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन,
- (१४) स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,
- (१५) स्थानीयस्तरमा वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखांकन र अध्ययन अनुसन्धान,
- (१६) विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्वका वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत,
- (१७) मिचाहा प्रजातिको नियन्त्रण,
- (१८) स्थानीयस्तरको जोखिम न्यूनीकरण,
- (१९) जैविक विविधताको अभिलेखांकन,
- (२०) स्थानीयस्तरमा हरियाली प्रवर्द्धन,
- (२१) स्थानीय साना जल उपयोग सम्बन्धी क्षेत्रगत अयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन र अनुगमन,
- (२२) रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन,
- (२३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (२४) स्थानीयस्तरमा प्रदूषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन तथा व्यवस्थापन,
- (२५) स्थानीयस्तरमा न्यून कार्वनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (२६) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन ।

च. सामाजिक सुरक्षा र गरिबी निवारण

- (१) सामाजिक सुरक्षा तथा गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,
- (२) लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन,
- (३) सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य,
- (४) सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्यांक र सूचना व्यवस्थापन,
- (५) गरिब घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन,
- (६) स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन ।

छ. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्यांक

- (१) व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइसराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
- (२) व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (३) व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन ।

ज. स्थानीयस्तरमा पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बर्द्धन र पुनः निर्माण ।

झ. सुकुम्बासी व्यवस्थापन

- (१) सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन,
- (२) सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन ।

ज. प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी

- (१) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन,
- (२) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको संकलन तथा बाँडफाँट ।

ट. सवारी साधन अनुमति

- (१) यातायात व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन,
- (३) वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम संवेद्य, अपागंता र लैंगिकमैत्री यातायात प्रणालीको स्थानीय तहमा प्रवर्द्धन ।

क. भूमि व्यवस्थापन

- (१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीयस्तरको भू-उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन,
- (२) सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन,
- (३) स्थानीयस्तरमा अव्यवस्थित बसोबास व्यवस्थापन ।

ख. सञ्चार सेवा

- (१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन,
- (२) स्थानीय क्षेत्रमा सूचना प्रविधिको विकास र प्रवर्द्धन गर्ने ।

ग. यातायात सेवा

- (१) स्थानीय बस, ट्रली बस, ट्राम जस्ता मध्यम क्षमताका मास ट्रान्जिट प्रणालीको नीति, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) राष्ट्रिय रेल पूर्वाधारको उपयोग तथा महानगरीय क्षेत्रभित्र शहरी रेल सेवाको सञ्चालन, व्यवस्थापन, मर्मत सम्भार, समन्वय, साझेदारी र सहकार्य।
- (६) सङ्घ वा प्रदेशले संविधान तथा प्रचलित कानून बमोजिम आफ्नो अधिकारक्षेत्रभित्रको कुनै विषय गाउँपालिका वा नगरपालिकालाई कानून बनाई निक्षेपण गर्न सक्नेछ ।
- (७) गाउँपालिका वा नगरपालिकाले उपदफा (१), (३), (४) र (५) बमोजिमको काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा आवश्यकता अनुसार कानून, नीति, योजना, मापदण्ड तथा कार्यविधि बनाई लागू गर्न सक्नेछ ।
- (८) स्थानीय तहले प्रदेश सरकारको परामर्शमा नेपाल सरकारको पूर्व स्वीकृति लिई विदेशका कुनै स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गर्न सक्नेछ ।

ठ. संघ, संस्था दर्ता तथा नवीकरण

- (१) संघ, संस्था परिचालन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) स्थानीय स्तरका संघ, संस्थाको दर्ता तथा नवीकरण।

१२. वडा समितिको काम, कर्तव्य र अधिकार: (१) वडा समितिको काम, कर्तव्य र अधिकार कार्यपालिकाले तोके बमोजिम हुनेछ ।

- (२) उपदफा (१) बमोजिम कार्यपालिकाले वडा समितिको काम, कर्तव्य र अधिकार तोक्दा कम्तीमा देहाय बमोजिम हुने गरी तोक्नु पर्नेछः—

क. वडाभित्रका योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन

- (१) सहभगितामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सङ्कलन, प्राथमिकीकरण तथा छनौट गर्ने,
- (२) टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,
- (३) वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

ख. तथ्यांक अद्यावधिक तथा संरक्षण

- (१) निजी घर तथा घर परिवारको लगत राख्ने,
- (२) ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्त्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,

(३) खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, धार्मिक तथा सांस्कृतिकस्थल, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुंगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याकं संकलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याकं र सूचना सहितको वडाको पार्श्वचित्र तयार तथा अद्यावधिक गर्ने,

ग. विकास कार्य

- (१) बाल उद्यानको व्यवस्था गर्ने,
- (२) अनौपचारिक शिक्षा कार्यक्रम, शिशु स्याहार तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने,
- (३) पुस्तकालय, वाचनालय, सामुदायिक सिकाइ केन्द्र, बालक्लव तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने,
- (४) वडा तहको स्वास्थ्य संस्था तथा सेवाको व्यवस्थापन गर्ने,
- (५) खोप सेवा कार्यक्रमको सञ्चालन, व्यवस्थापन तथा समन्वय गर्ने,
- (६) पोषण कार्यक्रमको सञ्चालन तथा समन्वय गर्ने,
- (७) वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,
- (८) शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,
- (९) सार्वजनिक शौचालय, स्नान गृह तथा प्रतिकालयको निर्माण र व्यवस्थापन गर्ने, गराउने,
- (१०) वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,
- (११) घरबाट निकास हुने फोहरमैलाको संकलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने,
- (१२) कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने,
- (१३) कृषि बीउ विजन, मल तथा औषधिको माग संकलन गर्ने,
- (१४) कृषिमा लाग्ने रोगहरूको विवरण संकलन गर्ने,
- (१५) पशुपक्षी विकास तथा छाडा चौपायाको व्यवस्थापन,
- (१६) वडाभित्रको चरनक्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,
- (१७) स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने,
- (१८) स्थानीय मौलिकता झल्कने सांस्कृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने,
- (१९) वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने,
- (२०) अन्तरविद्यालय तथा क्लव मार्फत खेलकुद कार्यक्रमको सञ्चालन गर्ने गराउने,
- (२१) वडा क्षेत्रभित्रको बाटोघाटो चालु अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
- (२२) वडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
- (२३) बाटोघाटोमा बाढी, पहिरो, हुरी तथा प्राकृतिक प्रकोपबाट उत्पन्न अवरोध पन्छाउने,
- (२४) घरेलु उद्योगको लगत संकलन तथा सम्भाव्यता पहिचान गर्ने,
- (२५) वडाभित्र घरेलु उद्योगको प्रवर्द्धन गर्ने,
- (२६) प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक तथा सोको अभिलेख संकलन तथा संरक्षण गर्ने,
- (२७) व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
- (२८) सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
- (२९) वडालाई बालमैत्री बनाउने,
- (३०) वडाभित्र आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसङ्ख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने,
- (३१) विभिन्न समुदायबिच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,
- (३२) बालविवाह, बहुविवाह, लैंगिक हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचबिखन जस्ता सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्ने, गराउने,

- (३३) प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र संकलन गरी सम्बन्धित गाउँपालिका वा नगरपालिकामा प्रतिवेदन सहित रकम बुझाउने,
- (३४) अशक्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुर्‍याई औषधोपचार गराउने,
- (३५) असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
- (३६) सडक बालबालिकाको उद्धार र पुनस्थापनाको लागि लगत संकलन गर्ने,
- (३७) वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने,
- (३८) वडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र बिस्तार गर्ने, गराउने,
- (३९) वडालाई वातावरणमैत्री बनाउने,
- (४०) प्रागांरिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवर्द्धनात्मक कार्यहरू गर्ने, गराउने,
- (४१) वडाभित्र घरबास पर्यटन (होम स्टे) कार्यक्रम प्रवर्द्धन गर्ने ।

घ. नियमन कार्य

- (१) वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको अनुगमन तथा नियमन गर्ने,
- (२) सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,
- (३) खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,
- (४) वडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रवर्द्धन गरी लगत राख्ने,
- (५) हाट बजारको व्यवस्थापन गर्ने, गराउने,
- (६) विद्युत चुहावट तथा चोरी नियन्त्रणमा सहयोग गर्ने ।


ङ. सिफारिस तथा प्रमाणित गर्ने

- (१) नाता प्रमाणित गर्ने,
- (२) नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने,
- (३) बहाल करको लेखाजोखा सिफारिस गर्ने,
- (४) बन्द घर तथा कोठा खोल्न रोहबरमा बस्ने,
- (५) मोही लगत कट्टाको सिफारिस गर्ने,
- (६) घर जग्गा करको लेखाजोखा सिफारिस गर्ने,
- (७) जन्म मिति प्रमाणित गर्ने,
- (८) व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस गर्ने,
- (९) विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने,
- (१०) निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने,
- (११) वडाबाट जारी हुने सिफारिस तथा अन्य कागजलाई अंग्रेजी भाषामा समेत सिफारिस तथा प्रमाणित गर्ने,
- (१२) घर पाताल प्रमाणित गर्ने,
- (१३) व्यक्तिगत विवरण प्रमाणित गर्ने,
- (१४) जग्गा धनी दर्ता प्रमाणपुर्जामा घर कायम गर्न सिफारिस गर्ने,
- (१५) कुनै व्यक्तिको नाम, थर, जन्म मिति तथा वतन फरक-फरक भएको भए सो व्यक्ति एकै हो भन्ने सिफारिस गर्ने,
- (१६) नाम, थर, जन्म मिति संशोधनको सिफारिस गर्ने,
- (१७) जग्गा धनी दर्ता प्रमाणपुर्जा हराएको सिफारिस गर्ने,
- (१८) किताकाट गर्न सिफारिस गर्ने,
- (१९) संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने,

- (२०) जीवितसँगको नाता प्रमाणित गर्ने,
 - (२१) मृतकसँगको नाता प्रमाणित तथा सर्जमिन सिफारिस गर्ने,
 - (२२) जीवित रहेको सिफारिस गर्ने,
 - (२३) हकवाला वा हकदार प्रमाणित गर्ने,
 - (२४) नामसारी गर्न सिफारिस गर्ने,
 - (२५) जग्गाको हक सम्बन्धमा सिफारिस गर्ने,
 - (२६) उद्योग ठाउँसारी गर्न सिफारिस गर्ने,
 - (२७) आधारभूत विद्यालय खोल्न सिफारिस गर्ने,
 - (२८) जग्गा मूल्यांकन सिफारिस गर्ने,
 - (२९) विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने,
 - (३०) अशक्त, असहाय तथा अनाथको पालन पोषणको लागि सिफारिस गर्ने,
 - (३१) वैवाहिक अंगीकृत नागरिकता सिफारिस गर्ने,
 - (३२) आर्थिक अवस्था कमजोर वा सम्पन्न रहेको सम्बन्धी सिफारिस गर्ने,
 - (३३) विद्यालय ठाउँसारी गर्न सिफारिस गर्ने,
 - (३४) धारा तथा विद्युत जडानको लागि सिफारिस गर्ने,
 - (३५) प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने ।
- (३) उपदफा (१) बमोजिम कार्यपालिकाबाट वडा समितिको काम, कर्तव्य र अधिकार नतोकिएसम्म वडा समितिले उपदफा (२) बमोजिमको काम, कर्तव्य र अधिकार प्रयोग गर्नेछ ।
- (४) वडाबाट गरिने कार्य वडा कार्यालयको नाममा हुनेछ ।

३. चैनपुर नगरपालिकामा रहने कर्मचारी संख्या र कार्य विवरण

संगठन संरचना



जनप्रतिनिधिहरूको विवरण

क्र.सं.	पदाधिकारीको नाम	पद	पदाधिकार	पदाधिकार	मोवाइल नं.
१	कृष्ण कुमार तामाङ	प्रमुख	नगर सभाध्यक्ष		९८४२१०६७३०
२	एलिना श्रेष्ठ	उपप्रमुख	नगर सभा सदस्य	न्या.समिति संयोजक	९८४२२२९२८८
३	बुद्धिमान लिम्बु	१ नं. वडाध्यक्ष	नगर सभा सदस्य		९८४३३९३४०८
४	फुर्दावा शेर्पा	२ नं. वडाध्यक्ष	नगर सभा सदस्य		9852051304
५	बल बहादुर अधिकारी	३ नं. वडाध्यक्ष	नगर सभा सदस्य	सुशासन तथा स्था.से.स. सदस्य	9842106754
६	धन बहादुर तामाङ	४ नं. वडाध्यक्ष	नगर सभा सदस्य/प्रवक्ता	अर्थ तथा सा.ले.समिति संयोजक	९८४२४५३९०८
७	काली बहादुर लिम्बु	५ नं. वडाध्यक्ष	नगर सभा सदस्य	न्या. समिति सदस्य/ सा.वि.सं	९८४२१०६८६६
८	शिखर शर्मा	६ नं. वडाध्यक्ष	नगर सभा सदस्य	अर्थ तथा सा.ले.समिति सदस्य	9842099145
९	नगेन्द्र कार्की	७ नं. वडाध्यक्ष	नगर सभा सदस्य		९८४२०९५५७७
१०	देवराज राई	८ नं. वडाध्यक्ष	नगर सभा सदस्य	सामाजिक विकास समिति सदस्य	९८१६३५४९००
११	शान्ती बहादुर कार्की	९ नं. वडाध्यक्ष	नगर सभा सदस्य	विधायन समिति संयोजक	९८४२१०६७६७
१२	धन बहादुर तामाङ	१० नं. वडाध्यक्ष	नगर सभा सदस्य		9842051105
१३	तिर्थ बहादुर राउत	११ नं. वडाध्यक्ष	नगर सभा सदस्य	सुशासन तथा स्था.से.स.संयोजक	9842106654
१४	युब कुमारी घले गुरुङ्ग	कार्यपालिका सदस्य	नगर सभा सदस्य		९८१५३१२७२३
१५	यशोदा कार्की	कार्यपालिका सदस्य	नगर सभा सदस्य		९८६२९३५८८७
१६	मञ्जु न्यौपाने शर्मा	कार्यपालिका सदस्य	नगर सभा सदस्य	विधायन समिति सदस्य	9863008380
१७	निर्मला लिम्बु	कार्यपालिका सदस्य	नगर सभा सदस्य		९८४२५४८६९६
१८	चन्द्रावती तिखत्री	कार्यपालिका सदस्य	नगर सभा सदस्य	सामाजिक विकास समिति सदस्य	९८४२२१५३०८
१९	गंगा राई	कार्यपालिका सदस्य	नगर सभा सदस्य	विधायन समिति सदस्य	९८२७३३९७०९
२०	शिवराज राई	कार्यपालिका सदस्य	नगर सभा सदस्य		९८६२१९६३५०
२१	सुवास राई	कार्यपालिका सदस्य	नगर सभा सदस्य		९८५२०५२८७६
२२	वाटुलीमाया सुनार	वडा नं.१ दलित म.सदस्य	नगर सभा सदस्य		9816332922
२३	निमा ओडदी शेर्पा	वडा नं.१ वडा सदस्य	नगर सभा सदस्य		9842215861
२४	कर्ण कुमार शेर्पा	वडा नं.१ वडा सदस्य	नगर सभा सदस्य		९८६२४५३४७४
२५	अञ्जु लकान्द्री	वडा नं.२ दलित म.सदस्य	नगर सभा सदस्य	सुशासन तथा स्था.से.स. सदस्य	९८६२३६३९२३
२६	कुशल तामाङ	वडा नं.२ वडा सदस्य	निधन पश्चात पदाधिकार रिक्त रहेको		
२७	नयन्द्र कुमार भट्टराई	वडा नं.२ वडा सदस्य	नगर सभा सदस्य		९८४२३३७९३८
२८	चन्द्र कुमारी विश्वकर्मा	वडा नं.३ दलित म.सदस्य	नगर सभा सदस्य		९८६२१३६१३५
२९	दावा वाङदी शेर्पा (किरुङ)	वडा नं.३ वडा सदस्य	नगर सभा सदस्य		९८६२९३६६५०
३०	रेवन्त कुमार लिम्बु	वडा नं.३ वडा सदस्य	नगर सभा सदस्य		९८४०६८६८२७
३१	मञ्जु बर्देवा	वडा नं.४ दलित म.सदस्य	नगर सभा सदस्य		९८०५३५१४३८
३२	जसपति राई	वडा नं.४ वडा सदस्य	नगर सभा सदस्य		९८०४०४६०७२
३३	डिमावांगेल शेर्पा	वडा नं.४ वडा सदस्य	नगर सभा सदस्य		9852051307
३४	मन कुमारी न्यौपाने	वडा नं. ५ महिला सदस्य	नगर सभा सदस्य		9842548965
३५	सीता पाँचकोटी	वडा नं.५ दलित म.सदस्य	नगर सभा सदस्य		9842271821

३६	दातेम्बा शेरपा	वडा नं.५ वडा सदस्य	नगर सभा सदस्य	सुशासन तथा स्था.से.स. सदस्य	9842442829
३७	संसेरबहादुर तामाङ	वडा नं.५ वडा सदस्य	नगर सभा सदस्य		9842257827
३८	विमला गौतम	वडा नं.६ महिला सदस्य	नगर सभा सदस्य		9862196211
३९	दिनेश कुमार श्रेष्ठ	वडा नं.६ वडा सदस्य	नगर सभा सदस्य		9842165091
४०	भानुराम रोक्का	वडा नं.६ वडा सदस्य	नगर सभा सदस्य		९८४२११४५२३
४१	टिका राना मगर	वडा नं.७ महिला सदस्य	नगर सभा सदस्य		9827088745
४२	एसिका चर्मकार मुदेल	वडा नं.७ दलित म.सदस्य	नगर सभा सदस्य	अर्थ तथा सा.ले.समिति सदस्य	9829367189
४३	मेख बहादुर विश्वकर्मा	वडा नं.७ वडा सदस्य	नगर सभा सदस्य		9842216434
४४	ओम बहादुर लिम्बु	वडा नं.७ वडा सदस्य	नगर सभा सदस्य		9862031738
४५	विष्णु खत्री	वडा नं.८ महिला सदस्य	नगर सभा सदस्य	सामाजिक विकास समिति सदस्य	9714496252
४६	सुशिला सुन्दास	वडा नं.८ दलित म.सदस्य	नगर सभा सदस्य		9811082363
४७	चक्र बहादुर तामाङ्ग	वडा नं.८ वडा सदस्य	नगर सभा सदस्य	अर्थ तथा सा.ले.समिति सदस्य	9862136222
४८	विनोद मणी राई	वडा नं.८ वडा सदस्य	नगर सभा सदस्य		9814371933
४९	सानी माया तामाङ्ग	वडा नं.९ महिला सदस्य	नगर सभा सदस्य		9842144428
५०	सुमित्रा दर्जी	वडा नं.९ दलित म.सदस्य	नगर सभा सदस्य		9842296142
५१	भरत केडेल	वडा नं.९ वडा सदस्य	नगर सभा सदस्य		9842338798
५२	निर्मला खाती	वडानं.१० दलित म.सदस्य	नगर सभा सदस्य		9810593568
५३	नेत्र बहादुर कटुवाल	वडानं.१० वडा सदस्य	नगर सभा सदस्य		9817361583
५४	टेकेन्द्र अधिकारी	वडानं.१० वडा सदस्य	नगर सभा सदस्य		9827336172
५५	तारा राई	वडानं.११ महिला सदस्य	नगर सभा सदस्य		9842337760
५६	पूर्ण कुमारी लुहार	वडानं.११ दलित म.सदस्य	नगर सभा सदस्य		9843303782
५७	देवेन्द्र राउत	वडानं.११ वडा सदस्य	नगर सभा सदस्य		9844186925
५८	हिमालय दाहाल	वडानं.११ वडा सदस्य	नगर सभा सदस्य		9862122779
५९	टंक बहादुर रोक्का	स्वकीय सचिव	मेयर सचिवालय		9842119283

शाखा कर्मचारीहरूको विवरण

क्र.सं.	कार्यरत शाखा	कर्मचारीको नाम थर	पद	मोवाइल नं.
१	प्रशासन शाखा	ओमकार प्रसाद न्यौपाने	प्रमुख प्रशासकीय अधिकृत	9852077111
२		जनार्दन कोइराला	अधिकृतस्तर आठौँ	९८४३३६११३८
३		डिल्लीराम खत्री	कम्प्युटर अपरेटर	9852051131
४		गणेश भण्डारी	प्रशासन सहायक पाचौँ	९८४२५९३५०९
५		लक्ष्मी गुरुङ	प्रशासन सहायक पाचौँ	९८६०४५०१७१
६		धन बहादुर तामाङ	कार्यालय सहयोगी	९८४९३६८४०६
७	योजना तथा अनुगमन शाखा	महेश गौतम	अधिकृत छैठौँ	९८५२०५१८५४
८		मोहन प्रसाद सुवेदी	फिल्ड सहायक	९८४२३८४९७०
९	प्राविधिक शाखा	रिवज खत्री	इन्जिनियर	९८५११८७२५९
१०		ज्ञान बहादुर लोहार	प्राविधिक, सब-इन्जिनियर	९८४२९६२२९६

११	जिन्सी शाखा	राजन कार्की	सहायक चौथो	९८४२१२६०८६
१२		सन्दीप तामाङ	डाटा इन्ट्री अपरेटर	९८६२१९६२५१
१३		कृष्ण कुमार श्रेष्ठ	कार्यालय सहयोगी	९८४२४३९३८४
१४	शिक्षा युवा तथा खेलकुद शाखा	कमल गौतम	शिक्षा अधिकृत	९८४२३३६३४२
१३		केशव पोखरेल	प्राविधिक सहायक	९८४३३५१७४३
१४		अस्मिता बरुवाल	कार्यालय सहयोगी	
१५	आर्थिक प्रशासन शाखा	दिपेन्द्र चौलागाई	अधिकृत छैठौँ	९८६०१२५६३२
१६		श्री बहादुर लिम्बु	कार्यालय सहयोगी	९८२५३६१२८०
१७	आन्तरिक लेखापरीक्षण	उज्जवल बस्नेत	अधिकृत छैठौँ	९८४२१३०२९०
१८	स्वास्थ्य शाखा	सृजना तामाङ	नर्सिङ निरीक्षक	९८४२१२७२७
१९		साङ्गु भोटिया	अ.हे.व	९८४२१४५४९
२०		सुबेक्षा बस्नेत	जनस्वास्थ्य अधिकृत	९८१८८८८८८०
२१		मिनेश रोक्का	मनोसामाजिक परामर्शकर्ता	९८६२५११४४८
२२		इन्दिरा भुजेल	कार्यालय सहयोगी	9842119165
२३		दिनेश प्रसाद राय	कविराज निरीक्षक	९८४४०९८८१९
२४		रुवी राय	वैद्य	९८४२९६२४५४
१५	आयुर्वेद शाखा, पोखरी	रविना राई	कार्यालय सहयोगी	9840686932
२६	सूचना प्रविधि शाखा	राकेश भण्डारी	अधिकृत छैठौँ	९८६२१९५४०७
२७		विनुता खत्री भण्डारी	सामाजिक परिचालक	९८६०८२३९३८
२८	राजस्व शाखा	सुरज गौतम	फिल्ड सहायक	९८४२३०४६९८
२९	पशु सेवा शाखा	सुरेन्द्र कटुवाल	प.से.प्रा.	९८४२२१४१०९
३०		पद्मकला कुमारी कठायत	पशु स्वास्थ्य प्रा.	९८६४७३४३०४
३१		प्रकाश ढुंगाना	ना.प.से.प्रा.	9842451491
३२		डा. प्रभाकर कटेल	अधिकृत छैठौँ	९८०२४८२६३१
३३		पद्म बहादुर अधिकारी	कार्यालय सहयोगी	९८१७३१८४३०
३४	पशु सेवा शाखा, खराड	सञ्जीव श्रेष्ठ	ना.प्रा.स. पशु	९८६२१४३३०२
३५	कृषि विकास शाखा	शुशिला राना	प्राविधिक सहायक	९८६२१९४१८६
३६		सविता राई	प्राविधिक सहायक	९८४२४९५८७२
३७		नबिन चाम्लीङ राई	अधिकृत छैठौँ	९८६५४५८७५३
३८	महिला बालबालिका तथा समाज कल्याण शाखा	आस्था कुँवर	स.म.वि.नि.	९८६३७१७७४६
३९	नापी इकाई	प्रकाश बजगाई	अमिन	९८६५९५०७४९
४०	पञ्जीकरण इकाई	सुन्दर शाक्य	एमआइएस अपरेटर	९८४२१०६८७९
४१	उद्यम विकास इकाई	पूर्णरानी लिम्बु	उ.वि.सहजकर्ता	९८६२९३५७५६
४२	रोजगार सेवा केन्द्र	दिपक धिताल	रोजगार संयोजक	९८४२५४८३१२
४३	दर्ता चलानी शाखा	कुशुम तामाङ	कार्यालय सहयोगी	९८६३४९६१६७
४४		पुण्य प्रसाद निरौला	हे.भी सवारी चालक	९८१९०९९६३३
४५	सवारी चालक	सुवास श्रेष्ठ	हलुका सवारी चालक	९८४२९६२२८८
४६	कार्यालय सहयोगी	अनिल मेहतर	कूचीकार	९८०४३९७७८०
४७		टंक कुमारी श्रेष्ठ	कार्यालय सहयोगी	९८२५३६८०३५
४८	नगर प्रहरी	सुमित्रा तामाङ	नगर प्रहरी जवान	९७०७१९८६०४
४९		राम कुमार तामाङ	नगर प्रहरी जवान	९८२९३४०५२३
५०		शान्ती कुमार राई	नगर प्रहरी जवान	९८६२६६२७८२

वडा कार्यालयमा कार्यरत कर्मचारीको विवरणः

क्र.स	वडा नं	नाम	पद	
१	१	आसिकराम लिम्बु	वडा सचिव	
२		गणेशनाथ जोगी	असिस्टेण्ट सब इन्जिनियर	
३		रूप नारायण लिम्बु	कार्यालय सहयोगी	
४	२	चन्दन प्रसाद कुशवाह	वडा सचिव	
५		गणेशनाथ जोगी	असिस्टेण्ट सब इन्जिनियर	
६	३	मन कुमारी तामाङ	वडा सचिव	
७		सौगात महर्जन	सब-इन्जिनियर	
८	२/३	महेन्द्र बहादुर खत्री	कार्यालय सहयोगी	
९		सूर्य किरण भण्डारी	वडा सचिव	
१०	४/५	प्रनिता लिम्बु	वडा सहायक कर्मचारी	
११		रामानन्द मण्डल खत्वे	असिस्टेण्ट सब इन्जिनियर	
१२	४	पहलमान तामाङ	कार्यालय सहयोगी	
१३		छविलाल राई	सब-इन्जिनियर	
१४	५	सविना अधिकारी	कार्यालय सहयोगी	
१५		तेन्जिन नावा भोटे	वडा सचिव	
१६	६	पर्वाना आलम	असिस्टेण्ट सब इन्जिनियर	
१७		मन कुमारी तामाङ	वडा सहायक कर्मचारी	
१८	७	जिवन कुमार राई	वडा सचिव	
१९		सुमित्रा खत्री	सब-इन्जिनियर	
२०	७	मिलन डोर्गी	कार्यालय सहयोगी	
२१		झमला रिजाल	वडा सचिव	
२२	८	इन्दिरा खतिवडा /खनाल	वडा सहायक कर्मचारी	
२३		विवेक भण्डारी	सब-इन्जिनियर	
२४	९	रन्जेश प्रसाद कुशवाह	वडा सचिव	
२५		राजेन्द्र राई	कार्यालय सहयोगी	
२६	१०	सीताराम राई	वडा सचिव	
२७		दिपक श्रेष्ठ	असिस्टेण्ट सब इन्जिनियर	
२८	१०	नर बहादुर राउत	वडा सहायक कर्मचारी	
२९		केदार राई	कार्यालय सहयोगी	
३०	११	साङ्गे फुर्वा शेर्पा	वडा सचिव	
३१		सुदर्शन प्रसाद यादव	असिस्टेण्ट सब इन्जिनियर	
३२		कमल बहादुर खत्री	वडा सहायक कर्मचारी	

३४	११	भुवन राई	कार्यालय सहयोगी	
----	----	----------	-----------------	--

चैनपुर नगरपालिका अन्तर्गत करार,अस्थायी तथा कार्यक्रममा आधारित कर्मचारीहरूको विवरण

म स्वस्थ, मेरो समुदाय स्वस्थ: घर टोलमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम					
क्र.स.	कर्मचारीको नाम, थर	ठेगाना	पद	सम्पर्क नम्बर	कार्यरत शाखा/इकाई/केन्द्र
१	सुबेक्षा बस्नेत	पाचखपन, संखुवासभा	जनस्वास्थ्य अधिकृत	9848521698	स्वास्थ्य शाखा
प्रधानमन्त्री रोजगार कार्यक्रम					
क्र.स.	कर्मचारीको नाम, थर	ठेगाना	पद	सम्पर्क नम्बर	कार्यरत शाखा/इकाई/केन्द्र
१	दिपक धिताल	चैनपुर-२	रोजगार संयोजक	9842548312	रोजगार सेवा केन्द्र
कृषि स्नातक र पशु चिकित्सक					
क्र.स.	कर्मचारीको नाम, थर	ठेगाना	पद	सम्पर्क नम्बर	कार्यरत शाखा/इकाई/केन्द्र
१	डा. प्रभाकर कट्टेल	विराटनगर-३, मोरङ्ग	पशु चिकित्सक प्राविधिक	9802482631	पशु सेवा शाखा
२	नविन चाम्लीङ राई	मकालु-४, संखुवासभा	कृषि स्नातक प्राविधिक	9865458753	कृषि विकास शाखा
सूचना प्रविधि अधिकृत PLGSP					
क्र.स.	कर्मचारीको नाम, थर	ठेगाना	पद	सम्पर्क नम्बर	कार्यरत शाखा/इकाई/केन्द्र
१	राकेश भण्डारी	चैनपुर-७, संखुवासभा	सूचना प्रविधि अधिकृत	9805343682	सूचना प्रविधि शाखा
सुरक्षित आप्रवासन कार्यक्रम SaMi					
क्र.स.	कर्मचारीको नाम, थर	ठेगाना	पद	सम्पर्क नम्बर	कार्यरत शाखा/इकाई/केन्द्र
१	मिनेश रोक्का	विराटनगर-१४, मोरङ्ग	मनोसामाजिक परामर्शकर्ता	9825356415	स्वास्थ्य शाखा
गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम					
क्र.स.	कर्मचारीको नाम, थर	ठेगाना	पद	सम्पर्क नम्बर	कार्यरत शाखा/इकाई/केन्द्र
१	पुर्ण रानी लिम्बु	चैनपुर-६, संखुवासभा	उद्यम विकास सहजकर्ता	9862935756	उद्यम विकास इकाई
कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम (ओ.भि.ओ.टी.)					
क्र.स.	कर्मचारीको नाम, थर	ठेगाना	पद	सम्पर्क नम्बर	कार्यरत शाखा/इकाई
2	दुर्गा ठटाल	खाँदवारी न.पा.- ०१	ना.प.से.प्रा. (पशु सेवा शाखा)	9842391394	१ नं. वडा कार्यालय

स्वास्थ्य संस्था तर्फ कार्यरत स्थायी कर्मचारीहरू

क्र.सं.	कर्मचारीको नाम थर	पद	मोवाइल नं.	कार्यरत शाखा/ इकाई/ सेवा केन्द्र
१	सुमित्रा राई	सि.अ.न.मी. निरीक्षक	९८४२२१५१७७	चैनपुर नगर अस्पताल
२	सुनिता गुरुङ्ग	सि.अ.न.मी. निरीक्षक	९७६२९८००४८	सिद्धकाली स्वास्थ्य चौकी
३	हिमालराज ढकाल	जनस्वास्थ्य निरीक्षक	९८४२१९३८८७	खराङ स्वास्थ्य चौकी
४	रसिक पौड्याल	जनस्वास्थ्य निरीक्षक	९८४२२१५६१४	सिद्धकाली स्वास्थ्य चौकी

५	शिखा राई	जनस्वास्थ्य निरीक्षक	९८६२०४९७२७	चैनपुर नगर अस्पताल
६	लक्ष्मी प्रसाद वनेम लिम्बू	जनस्वास्थ्य निरीक्षक	९८६३३४८१२३	सिद्धपोखरी स्वास्थ्य चौकी (हाल अध्ययन विदामा)
७	सुमित्रा लिम्बु	सि.अ.न.मी.	९८४२५१८८३४	
८	अनिल रसाइली	सि.अ.हे.ब.	९८४२१५९९३०	बानेश्वर स्वास्थ्य चौकी
९	विनिता कटुवाल	सि.अ.हे.ब.	९८६७८११४३५	अरुणथान स्वास्थ्य चौकी
१०	सरस्वती भूजेल	सि.अ.हे.ब.	९८४२२१५६१४	सिद्धकाली स्वास्थ्य चौकी
११	उमेश चारकोले	ब.ल्या.अ.	९८६२१२७२८४	चैनपुर नगर अस्पताल
१२	भावना विश्वकर्मा	सि.अ.हे.ब.	९८४३५८०४९९	बानेश्वर स्वास्थ्य चौकी
१३	लक्ष्मी बाह्रकोटी	सि.अ.न.मी.	९८४२३३५८००	खराङ स्वास्थ्य चौकी
१४	सकिन्द्र पंडित	सि.अ.हे.ब.	९८६४०४५७५८	नुनढाकी स्वास्थ्य चौकी
१५	सविना लिम्बू	सि.अ.न.मी.	९७६२९७०९६४	चैनपुर नगर अस्पताल
१६	सविना श्रेष्ठ	सि.अ.न.मी.	९८६२००३५५९	
१७	कविता कुमारी दास	अ.न.मी.	९८६९७२९३१९	खराङ स्वास्थ्य चौकी
१८	सुमना राई	अ.न.मी.	९८४२९६१२१९	नुनढाकी स्वास्थ्य चौकी

स्वास्थ्य संस्था तर्फ कार्यरत कर्मचारीहरू

क्र.सं.	कर्मचारीको नामथर	पद	मोवाइल नं.	कार्यरत शाखा/ इकाइ/ सेवा केन्द्र
१	हिमाल प्रसाद गौतम	नायब सुब्बा, प्रशासन शाखा	९८४२१०५०८७	चैनपुर नगर अस्पताल
२	डा.नवल किशोर साह	मेडिकल अधिकृत	9813867675	
३	दिक्षा लिम्बु	स्टाफ नर्स	9707918294	
४	तिल विक्रम नयोङ्ग	फार्मसी सहायक	9843310321	
५	बन्दना अधिकारी	x-ray	9825915582	
६	कंचन श्रेष्ठ	ल्याव टेक्सिसियन	९७६९७१२८३८	
७	सन्दिप नेपाल	अ.हे.ब.	9846395450	
८	प्रतिभा राउत	अ.हे.ब.	9863459732	
९	देवका थापा	हे.अ.	9840036505	
१०	कुमार भण्डारी	अ.हे.ब.	9852075536	
११	सिता वस्नेत श्रेष्ठ	अ.न.मी.	9842106957	
१२	शर्मिला रिमाल गौतम	अ.न.मी.	9842369294	
१३	मन कुमार अधिकारी	ल्याव असिस्टेन्ट	9862363726	
१५	फुलमाया मगर	अ.हे.ब.	9749922515	
१६	गीता श्रेष्ठ लिम्बु	का.स.	9824342925	
१७	गणेश मेहतर	का.स.	9829356490	
१८	रुद्र ब. नेवार	का.स.	9849657993	सिद्धकाली स्वास्थ्य चौकी
१९	ममता गुरुङ	ल्याव असिस्टेन्ट	9843837706	
२०	मिना विश्वकर्मा	का.स.	9827339640	खराङ्ग स्वास्थ्य चौकी
२१	आस्मा श्रेष्ठ	अ.हे.ब.	9814330206	
२२	रघु नाथ तामाङ्ग	ल्याव असिस्टेन्ट	9863496007	
२३	कुमार तामाङ्ग	अ.हे.ब.	9815304216	
२४	सल ब. तामाङ्ग	का.स.	9816320926	सिद्धपोखरी स्वास्थ्य चौकी
२५	दीपा मेवाहाङ राई	हे.अ.	9843050790	
२६	पुष्पा राई	अ.न.मी.	9848458901	
२७	हर्क माया लिम्बु	अ.न.मी.	9842104747	
२८	हरि माया तामाङ	अ.हे.ब.	9767796500	
२९	पवित्रा लिम्बु राई	का.स.	9762350065	वानेश्वर स्वास्थ्य चौकी
३२	अनिता कार्की	अ.न.मी.	9840289885	
३३	कविता थापा	अ.न.मी.	9863804893	
३४	पार्वती जोशी	का.स.	9862127468	

३५	ऋषिकेश अधिकारी यादव	हे.अ.	9804707739	नुनढाकी स्वास्थ्य चौकी
३६	एलिना लिम्बु	अ.न.मी.	9745361455	
३७	पुर्णकुमार श्रेष्ठ	का.स.	9842593706	
३८	शान्ता दाहाल	अ.हे.व.	9842474429	लोहाकोट सामुदायिक स्वास्थ्य ईकाइ
३९	धन बहादुर विश्वकर्मा	अ.हे.व.	9860957482	सालडाँडा आधारभुत स्वास्थ्य केन्द्र
४०	नर्बदा अधिकारी	अ.न.मी.	9869393455	
४१	पुष्पा विसुन्के	अ.हे.व.	9842961938	परेवाडाँडा शहरी स्वास्थ्य केन्द्र
४२	सविता शर्पा	अ.न.मी.	9811334387	गुफा शहरी स्वास्थ्य ईकाइ
४३	चन्द्रवती अधिकारी	अ.हे.व.	9707562777	रातमाटे शहरी स्वास्थ्य ईकाइ
४४	मविना राई	अ.न.मी.	9862593471	
४५	उजाल विश्वकर्मा	अ.हे.व.	9842406146	सातटारे शहरी स्वास्थ्य ईकाइ
४६	मुना ढकाल	अ.न.मी.	9842593988	अरुणथान आधारभुत स्वास्थ्य केन्द्र
४७	सविन तामाङ्ग	अ.हे.व.	9840978544	चित्लाङ्ग आधारभुत स्वास्थ्य केन्द्र
४८	गंगा सेप्पा राई	अ.न.मी.	9765482985	
४९	कबिता लिम्बु	अ.हे.व.	9844623617	दुमिसमारा आधारभुत स्वास्थ्य केन्द्र
५०	फूल माया शर्पा	अ.न.मी.	9841195770	
५१	प्रजिना तामाङ	अ.हे.व.	9827317309	चापाभैं शहरी स्वास्थ्य केन्द्र
५२	अनीला कार्की	अ.न.मी.	9842490840	
५३	सिर्जना तामाङ	अ.हे.व.	9742443086	प्याङ्गकोट शहरी स्वास्थ्य केन्द्र
५४	नविन शर्मा	अ.हे.व.	9841613234	फलाट आधारभुत स्वास्थ्य केन्द्र
५५	साङ्गु भोटिया	अ.हे.व.	9842214549	चैनपुर नगरपालिका स्वास्थ्य शाखा
५६	यशोदा ढकाल	का.स.	9842593549	

शाखागत कार्य विवरण

क. प्रशासन, योजना तथा अनुगमन शाखा

- नगरपालिकाको संगठन विकास, संगठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास गर्ने,
- मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा,
- नगरपालिकाको लागि सार्वजनिक खरिद तथा अन्य बन्दोवस्तीको सामान व्यवस्थापन
- कार्यपालिका तथा सभाको बैठक व्यवस्थापन, निर्णयहरूको विद्युतीय माध्यमबाट अभिलेखिकरण तथा प्रकाशन एवं सुरक्षण
- स्थानीय चाडपर्व, सार्वजनिक बिदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति कानून, मापदण्ड, योजना र नियमन
- आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधार जन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन
- विकास निर्माण प्रकृत्यामा स्थानीय जनसहभागिता अभिवृद्धिका कार्यहरू तर्जुमा र कार्यान्वयन
- विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समिक्षा सम्बन्धी
- तथ्याङ्क संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- स्थानीय तथ्याङ्क संकलन, प्रशोधन, अभिलेखिकरण तथा वितरण ।

ख. पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा

- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, झोलुङ्गे पुल, पुलेसा र तटवन्ध सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन, मर्मत संभार
- यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच उपलब्ध गराउने सम्बन्धी कार्यहरू
- विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- तटवन्ध, नदि नियन्त्रण तथा नदि व्यवस्थापन र नियमन एवं जल उत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी कार्य
- वातावरणीय जोखिम न्यूनिकरण सम्बन्धी कार्यहरू
- फोहोरमैला संकलन, पुन उपयोग, प्रशोधन, विर्सजन र सो को सेवा शुल्क निर्धारण र नियमन
- शहरीकरण, वस्ती विकास सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान अध्ययन कार्यान्वयन र नियमन

- जग्गाको किताकाट र भूमि लगत (नक्सा, सेस्ता) निर्माण र संरक्षण
- जग्गा विवाद समाधान, मेलमिलाप र मध्यस्थता
- भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन
- राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन
- भवन निर्माणको नक्सा, स्वीकृति, संशोधन र पुनः निर्माण

ग. स्वास्थ्य तथा सामाजिक विकास

- आधारभूत स्वास्थ्य र सरसफाइ सम्बन्धी नीति कानून मापदण्ड, योजनाको निर्माण कार्यान्वयन तथा नियमन
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
- जनस्वास्थ्य, आपत्कालिन स्वास्थ्य तथा महामारीको नियन्त्रण, योजना र कार्यान्वयन
- महिला, बालबालिकाको हक हित संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- निजी तथा गैर सरकारी क्षेत्रसँग समन्वय र सहकार्य
- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति कानून, मापदण्ड नियमन र अनुसन्धान सम्बन्धी कार्य
- आधुनिक प्रविधि मार्फत व्यक्तिगत घटना दर्ता
- भाषा, संस्कृति, जात्रा पर्व र ललितकलाको संरक्षण, प्रवर्द्धन र विकास
- गुठी, कोष तथा अन्य ट्रस्टहरुको व्यवस्थापन

घ. कानून शाखा

- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयन
- कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति नियम तथा कानूनको मस्यौदामा संयोजन र समन्वय सम्बन्धी कार्य
- नीति, कानूनको प्रकाशित प्रतिको संरक्षण, प्रकाशन र अभिलेख
- मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन

ङ शिक्षा, युवा तथा खेलकुद शाखा

- प्रारम्भिक बाल शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा) निरन्तर सिकाई तथा विशेष शिक्षा सम्बन्धी नीति कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन
- विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन
- स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन
- खेलकुदको विकास र प्रवर्द्धन सम्बन्धी कार्य

च.आर्थिक प्रशासन शाखा

- राजस्व सम्बन्धी नीति, कानून तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी कार्य,
- सार्वजनिक खर्च तथा प्राकृतिक श्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सो को संकलन तथा वाँडफाँड
- कानून बमोजिम ढुगाँ, गिट्टी, बालुवा, माटो, नुन, स्लेट जस्ता खानी खनिज पदार्थको सर्वेक्षण, अन्वेषण उत्खनन र सो सम्बन्धी रोयल्टी संकलन
- राजस्वको सम्भाव्यता अध्ययन
- सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन
- लेखा व्यवस्थापन, खर्च, राजस्व, धरौटी, कार्य सञ्चालन कोष तथा अन्य सरकारी कोष तथा सम्पतिको एकिकृत विवरण
- राजस्व र व्ययको अनुमान

छ. आर्थिक विकास शाखा

- कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापनसम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामाग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन
- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पशुपन्छी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन
- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन

- स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन
- लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन
- लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन
- खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- ढुङ्गा, गिट्टी, बालुवा, माटो, नुन, स्लेट, खरीढुङ्गा, फायरक्लेजस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण, उत्खनन

४. चैनपुर नगरपालिकाबाट प्रदान गरिने सेवा

नागरिक वडापत्र

क्र.सं.	सेवा सुविधाको नाम	सेवा सुविधा प्राप्त गर्ने आवश्यक कागजात प्रमाण	जिम्मेवार शाखा/ अधिकारी	लाम्ने दस्तुर	लाम्ने समय	गुनासो सुन्ने अधिकारी
१.	संस्था नवीकरण सिफारिस	१. निवेदन पत्र २. संस्था दर्ताको सक्कल प्रमाण पत्र ३. अधिल्लो आ.व को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ४. राजस्व तथा अन्य कर दस्तुर तिरेको रसिदको प्रतिलिपि ५. बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि ६. सम्बन्धित वडाको सिफारिस ।	सामाजिक विकास शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
२.	प्रकोप पीडितका लागि राहतका लागि सिफारिस	१. निवेदन २. नेपाली नागरिकताको प्रतिलिपि ३. वडा कार्यालयको सिफारिस ४. आवश्यकता अनुसार नजिकको प्रहरीको स्थलगत सर्जिमिन मुचुल्का,	प्रशासन शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
३.	साना उद्योग तथा व्यापार व्यवसाय दर्ता	१. निवेदन पत्र २. व्यवसायको विस्तृत विवरण ३. राजस्व तथा अन्य कर दस्तुर तिरेको रसिद ४. बहाल भए सम्झौताको पत्रको प्रतिलिपि ५. स्थलगत सर्जिमिन मुचुल्का ६. ३ प्रति पासपोर्ट साईजको फोटो र सम्बन्धित वडाको सिफारिस । ७. व्यवसाय दर्ता प्रमाणपत्र ८. पान दर्ता प्रमाण पत्र ।	राजस्व तथा वडा कार्यालय	चालू आ.व.को आर्थिक ऐन अनुसार	बढीमा ७ दिन भित्रमा	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
४.	साना घरेलु उद्योग तथा व्यापार व्यवसाय सिफारिस	१. निवेदन पत्र २. चालू आ.व.मा नवीकरण गरिएको व्यवसाय दर्ता गरेको सक्कल प्रमाण पत्रको प्रतिलिपि ३. राजस्व तथा अन्य कर दस्तुर तिरेको रसिदको प्रतिलिपि ४. गत आ.व सम्मको कर चुक्ता प्रमाणको प्रतिलिपि ५. बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिदको प्रतिलिपि ६. सम्बन्धित वडा कार्यालयको सिफारिस।	राजस्व शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन बुझ्नु पर्ने भएमा बढीमा ३ दिन भित्र	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
५.	फर्म/संघ/संस्था /कम्पनी सूचीकृत	१. निवेदन पत्र २. चालू आ.व सम्मका लागी नवीकरण गरेको उद्योग व्यवसाय दर्ता इजाजत दर्ता प्रमाणपत्रको प्रतिलिपि	राजस्व शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ

		३. पान वा स्थायी लेखा दर्ता प्रमाण पत्रको प्रतिलिपि ४. अधिल्लो आ.व सम्मको कर चुक्ता प्रमाणको प्रतिलिपि ५. राजस्व तथा अन्य कर दस्तुर तिरेको रसिदको प्रतिलिपि				
६.	घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र	१. निवेदन २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. चालू आ.व सम्मका लागि नवीकरण गरेको ५ लाख सम्म चालु पुजि भएको उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि ४. मूल्य अभिवृद्धि कर दर्ताको प्रमाणपत्रको प्रतिलिपि, ५. निम्न मेसिनरी उपकरण हरु आफ्नो स्वामित्वमा रहेको प्रमाण पत्र र बीमा गरेका कागजातहरू ➤ ट्रिपर वा ट्याक्टर १ थान मिक्सचर मेसिन १ थान , ➤ लेवल मेसिन १ थान पम्प ३ थान ➤ भाईबेटर ३ थान ६. उल्लिखित मेसिनरी सामानहरू चालू अवस्थामा रहेको भन्ने कम्तीमा स्नातक तहको शैक्षिक योग्यता भइ नेपाल ईन्जिनियर्स एसोसियन सदस्यता प्राप्त मेकानिकल ईन्जिनियरको प्रमाणपत्र ७. उद्योग /फर्ममा काम गर्ने निम्न अनुसारको जनशक्ति हुनु पर्ने ८. मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल ईन्जिनियरिङ्ग विषयमा कम्तीमा प्रमाण पत्र तह उत्तिर्ण १ जना प्राविधिक कर्मचारी ९. कुनैपनि विषयमा कम्तीमा प्रमाणपत्र तह उत्तिर्ण १ जना प्रशासनिक कर्मचारी १०. वाणिज्य/अर्थशास्त्र विषयमा कम्तीमा प्रमाणपत्र तह उत्तिर्ण १ जना लेखा कर्मचारी।	राजश्व शाखा	यस सम्बन्धी कार्यविधि अनुसार	सबै प्रक्रिया पुगेमा १ महिना भित्रमा	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
७.	घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र नवीकरण	१. निवेदन २. चालू आ.व. सम्मका लागि नवीकरण गरिएको उद्योग व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि ३. पान दर्ता प्रमाणपत्रको सक्कल ४. मूल्य अभिवृद्धि कर दर्ताको प्रमाणपत्रको प्रतिलिपि, ५. गत आ.व. सम्मको कर चुक्ता प्रमाणको प्रतिलिपि ६. फर्मले गरेको अधिल्लो वर्षको कारोबारको विवरण ।	राजश्व शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोहि दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
८.	एफ .एम रेडियो सञ्चालन अनुमति	१. निवेदन २. चालू आ.व सम्मका लागि तिरेको रेडियो दर्ता प्रमाणपत्रको प्रतिलिपि ३. मूल्य अभिवृद्धि कर दर्ताको प्रमाणपत्रको प्रतिलिपि, ४. गत आ.व सम्मको कर चुक्ता प्रमाणको प्रतिलिपि ५. राजस्व तथा अन्य कर दस्तुर तिरेको रसिदको प्रतिलिपि ६. सम्बन्धित वडा कार्यालयको सिफारिस	राजश्व शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	बढीमा ७ दिनमा	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ

९.	अपाङ्गता परिचय पत्र वितरण	१. निवेदन २. जन्म दर्ता/नागरिकता प्रतिलिपि ३. पासपोर्ट साईजको फोटो २ प्रति ४. अपाङ्गता भएका व्यक्तिको पुरै शरीर देखिने फोटो १ प्रति ५. सम्बन्धित वडा कार्यालयको सिफारिस ६. विषय विशेषग्य चिकित्सकको सिफारिस	सामाजिक विकास शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार		गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
१०.	अपाङ्गता परिचय पत्रको प्रतिलिपि	१. निवेदन २. जन्म दर्ता वा नागरिकताको प्रतिलिपि ३. पासपोर्ट साईजको फोटो २ प्रति ४. सम्बन्धित वडा कार्यालयको सिफारिस ५. प्रमाणपत्र हराएको अवस्थामा बाहेक पहिला प्राप्त गरेको प्रमाण पत्रको सक्कल प्रति	सामाजिक विकास शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन बुझ्नु	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
११.	जेट्ट नागरिक परिचय पत्र प्राप्ति	१. निवेदन २. नागरिकताको प्रतिलिपि ७. पासपोर्ट साईजको फोटो २ प्रति	वडाध्यक्ष र वडाका कर्मचारी	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन बुझ्नु	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
१२.	उजुरी दर्ता	१. कानुनी बमोजिम हकदाबी पुगेको व्यक्तिले निवेदन पेश गर्ने २. नागरिकताको प्रतिलिपि ३. दावि गरेको विषयको प्रमाण कागजातहरू ४. अचल सम्पति जग्गा जमिन भए प्रमाण पुर्जाको प्रतिलिपि ५. सक्कल नक्सा	न्यायिक समिति	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
१३.	प्रतिउत्तर दर्ता	१. नागरिकताको प्रतिलिपि २. प्रतिउत्तरमा दावि खण्डनका प्रमाण कागजातहरू	न्यायिक समिति	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
१४.	साध सिमाना नापि रेखाङ्कन	१. निवेदन २. नागरिकताको प्रतिलिपि ३. जग्गाधनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपि ४. जग्गाको सक्कल नक्सा	नापि ईकाई	चालू आ.व.को आर्थिक ऐन अनुसार	१५ दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
१५.	सहकारी संस्था दर्ता	१. चैनपुर नगरपालिकाको सहकारी ऐन, २०७५ को अनुसूची-१ को ढाँचामा निवेदन २. प्रस्तावित विधान/ विनियम-२ थान ३. प्रथम प्रारम्भिक भेलाको निर्णयको प्रतिलिपि १-१ थान ४. सबै सदस्यहरूले सहि गरेको स्व घोषण पत्र -१ थान ५. कम्तीमा ३० जना प्रस्तावक सदस्यको विवरण फाराम-१ ६. नागरिकता प्रमाण पत्रको प्रतिलिपिहरू ७. सहकारी संस्था सञ्चालनको सम्भाव्यता अध्ययन प्रतिवेदन-१	सहकारी शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	प्रक्रया मिलेमा ३० दिन भित्र	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ

		८. सहकारी सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम प्राप्त प्रशिक्षकबाट सहकारी सम्बन्धी आधारभूत जानकारी गरेको प्रमाण-१ ९. सदस्यले लिन स्वीकार गरेको शेयर संख्या र शेयर रकमको विवरण १०. अन्य जानकारी सम्बन्धित शाखाबाट लिनुपर्ने				
१६.	सम्पति कर/भूमिकर असुली सिफारिस	१. निवेदन २. जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ३. उद्योग व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि ४. पछिल्लो पटकको मालपोत घर जग्गा सम्पति भूमिकर तिरेको रसिद ५. घरको नक्साको फोटो कपि	राजस्व तथा वडा कार्यालय	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन बक्यौता भए २/३ दिन लाग्न सक्छ	गुनासो सुन्ने अधिकारी/प्र.प्र.अ
१७.	घर जग्गा बहाल कर असुली	१. निवेदन २. सम्पति धनी र बहालमा बनको बीचको सम्झौता पत्रको प्रतिलिपि ३. नागरिकताको प्रतिलिपि	राजस्व	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन	गुनासो सुन्ने अधिकारी/प्र.प्र.अ
१८.	व्यवसाय कर असुली	१. निवेदन २. उद्योग/व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिपि ३. वार्षिक कारोबारको विवरण ४. कर चक्ता प्रमाण पत्रको प्रतिलिपि	राजस्व	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन	गुनासो सुन्ने अधिकारी/प्र.प्र.अ
१९.	अन्य सेवा तथा सिफारिस दस्तुर असुली	१. निवेदन २. आवश्यक सिफारिस र प्रमाणित प्रतिलिपि	राजस्व	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन	गुनासो सुन्ने अधिकारी/प्र.प्र.अ
२०.	घर नक्सा पास	१. निवेदन २. जग्गाधनीको प्रमाण पुर्जाको प्रतिलिपि ३. चालू आ.व को सम्पति कर भूमिकर तिरेको रसिद -१ प्रति ४. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि-१ थान ५. कित्ता नं. देखिने नापि नक्साको प्रमाणित सक्कल ६. पास गर्ने नक्साको फोटो -३ प्रति (डिजाईनरको छाप सहित) ७. डिजाईनरको नवीकरण सहितको इजाजत पत्रको सरोकारवालाबाट प्रमाणित प्रतिलिपि-१ थान ८. पासपोर्ट साईज फोटो ५ प्रति ९. मन्जुरी लिइ बनाउने भएमा मन्जुरी लिने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १०. मन्जुरी दिएको वडा कार्यालयको रोहबरमा सनाखत सहितको मन्जुरीमा सक्कल १ प्रति ११. मन्जुरी लिने व्यक्तिको नागरिकताको प्रतिलिपि-१ थान १२. वारेस भएमा वारिसको नागरिकताको प्रतिलिपि-१ थान	घर नक्सा शाखा तथा प्राविधिक फाँट	चालू आ.व. को आर्थिक ऐन अनुसार	२५ दिन	गुनासो सुन्ने अधिकारी/प्र.प्र.अ

		१३. स्टक्चर डिजाइन नक्सा ३ प्रति १४. घर नक्सा किताब १५. सम्बन्धित वडाको चार किल्लाको सिफारिस।				
२१.	घर नक्सा नामसारी	१. नामसारीका लागि निवेदन १ प्रति २. घर नक्सा सम्पन्न प्रमाणपत्र सक्कल १ प्रति ३. नामसारी हुने घरको नक्सा सक्कल १ प्रति ४. राजीनामा पारित लिखित १ प्रति ५. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि १ प्रति ६. नापि नक्सा सक्कल १ प्रति ७. चालू आ.व. सम्मको नगरपालिकालाई बुझाउन पर्ने सम्पूर्ण कर बुझाएको प्रमाण ८. घर नक्सा किताब	घर नक्सा शाखा तथा प्राविधिक फाँट	चालू आ.व.को आर्थिक ऐन अनुसार	७ दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
२२	नक्सा संशोधन	१. निवेदन २. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ३. चालू आ.व. सम्मको मालपोत तिरेको रसिद ४. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ५. नापि नक्साको प्रतिलिपि ६. नक्सा र निर्माण र इजाजत पत्रको प्रतिलिपि ७. संशोधित नक्सा ३ थान ८. घर नक्सा किताब १ थान	प्र.प्र.अ घर नक्सा शाखा तथा प्राविधिक फाँट	चालू आ.व.को आर्थिक ऐन अनुसार	बढीमा ७ दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
२३.	नक्सा म्याद थप	१. निवेदन २. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ३. चालू आ.व. सम्मको मालपोत तिरेको रसिद ४. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि-१ थान ५. नापि नक्साको प्रतिलिपि ६. नक्सा र निर्माण र इजाजत पत्रको प्रतिलिपि ७. घर नक्सा किताब १ थान	घर नक्सा शाखा तथा प्राविधिक फाँट	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
२४.	उद्योग तर्फ घर नक्सा पास	१. उद्योग दर्ता प्रमाणपत्र १ प्रति २. पान/भ्याट दर्ताको प्रमाणपत्रको प्रतिलिपि ३. कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि ४. नापि नक्सा सक्कल ५. घर नक्सा ३ प्रति ६. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ७. घर नक्सा किताब १ थान ८. चालू आ.व. को सम्पति कर भूमिकर तिरेको रसिद सम्पति कर तिरेको रसिद	घर नक्सा शाखा तथा प्राविधिक फाँट	चालू आ.व.को आर्थिक ऐन अनुसार	२५ दिन आवश्यक छानबिन गर्नु परे छानबिनका लागि थप समय लाग्ने	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ

२५	कक्षा ८ को प्रमाणपत्रको प्रतिलिपि	१. निवेदन २. जन्म दर्ताको प्रतिलिपि ३. विद्यालयको सिफारिस	शिक्षा शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	२ दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
२६	विद्यालय खोल्ने अनुमति	१. शिक्षा नियमावलीको ढाँचा १ बमोजिम निवेदन दिने २. व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि ३. धरौटी रकम जम्मा गरेको भौचर ४. सम्बन्धित वडा कार्यालयको सिफारिस	शिक्षा शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	शैक्षिक सत्र सुरु हुन भन्दा अगाडि	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
२७	विद्यालयको कक्षा थपको अनुमति	१. विद्यालयको पत्र निर्णय २. व्यवस्थापन समितिको निर्णय ३. धरौटी रकम जम्मा गरेको भौचर ४. सम्बन्धित वडा कार्यालयको सिफारिस	शिक्षा शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	शैक्षिक सत्र सुरु हुन भन्दा अगाडि	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
२८.	छात्रवृत्तिका लागि सिफारिस	१. निवेदन २. जन्म दर्ता/ नागरिकताको प्रतिलिपि ३. सम्बन्धित विद्यालयमा अध्ययन गरिरहेको प्रमाण	शिक्षा शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
२९.	रोक्का भएको सामाजिक सुरक्षा भत्ता निकास	१. निवेदन २. वडा कार्यालयको सिफारिस ३. मृतक सँग नाता प्रमाणित प्रमाण पत्र ४. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ५. (निवेदक र मृतक दुबैको)	सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
३०	सकल प्रमाणपत्र प्रमाणीकरण(जन्म दर्ता, विवाह, दर्ता सम्बन्ध विच्छेद, वसा सराई, वैवाहिक अवस्था नाता, प्रमाणीकरण)	१. व्यहोरा खुलेको सम्बन्धित व्यक्तको विवरण २. जन्म दर्ता, विवाह दर्ता मृत्यु दर्ता सम्बन्ध विच्छेद, बसाई सराईको सकल तथा प्रतिलिपि प्रमाणपत्र ३. नाता खुल्ने वा भिड्ने लिखित प्रमाणपत्रको प्रतिलिपि ४. नाता कायम हुने व्यक्तिहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ५. बसाई सराई गरि आएको भए, वसा सराईको प्रमाणपत्रको प्रतिलिपि ६. २०३४ साल अगाडिका घटना दर्ता को हकमा घटना दर्ता प्रमाणितको सिफारिस			सोही दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
३१.	सामाजिक सुरक्षा भत्ता ठाउँ सारी सिफारिस	१. निवेदक २. लगत कट्टा सहित वडाको सिफारिस ३. वसाईसराई र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ४. वडा कार्यालयको सिफारिस	सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
३२.	कृषि समूह दर्ता	१. निवेदन २. समूहको विधान ३. समूह गठन गरेको माईनुटको फोटो कपि ४. समूहको विधान ५. समूहका सदस्यको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि	कृषि विकास शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन सर्जिमिन को हकमा ३ दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ

		६. समूहको नामाकरण गरिएको समूहको छाप ७. वडा कार्यालयको सिफारिस ८. समूहमा २५ जना सदस्य भएको हनु पर्ने छ				
३३	समूह नवीकरण	१. निवेदन २. समूहको निर्णय ३. समूह दर्ता प्रमाणपत्र ४. सम्बन्धित वडाको सिफारिस ५. पशुको फोटो	कृषि/पशु शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन बुझ्नु पर्ने भएमा भडिमा ३ दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
३४.	पशु/ कृषि फर्म दर्ता सिफारिस	१. कृषकको निवेदन २. जमिनको लालपुर्जा ३. वडाको सिफारिस ४. ३ प्रति फोटो ५. नागरिकताको प्रतिलिपि ६. सँधियारको मञ्जुरीनामा (सँधियार सर्जिमिम मुचुल्का)	कृषि/पशु शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन सर्जिमिम को हकमा ३ दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
३५.	पशु औषधि पसल दर्ता	१. निवेदन २. औषधि व्यवस्थापन विभागबाट औषधि पसल खोल्नका लागी लिएको इजाजत पत्रको प्रतिलिपि ३. नागरिकताको प्रतिलिपि ४. प्रतिलिपि-१ ५. वडाको सिफारिस ६. ३ प्रति फोटो ७. ३ प्रति फोटो	कृषि/पशु शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन सर्जिमिम को हकमा ३ दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
३६.	कार्यक्रम सम्झौता	१. निवेदन पत्र २. नगरपालिकाबाट जारी गरिएको नम्स अनुसारको कार्यक्रम प्रस्ताव ३. चालू आ.व. सम्मका लागि नवीकरण गरिएको उद्योग, व्यवसाय, संस्था दर्ता प्रमाणपत्र तथा इजाजत दर्ता प्रमाण पुर्जाको प्रतिलिपि ४. मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्रको प्रतिलिपि ५. कर चुक्ताको प्रमाणको प्रतिलिपि ६. फर्मले गरेको अधिल्लो वर्षको कारोबारको विवरण ७. चालू आ.व.का लागि नगरपालिका फर्म सूचीकृत गरिएको प्रमाणपत्रको प्रतिलिपि ८. नगरपालिका फर्म/संस्थाको नाममा प्रस्ताव माग गरिएको पत्रको प्रतिलिपि	प्रशासन शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	प्रक्रिया मिलेको भए सोही दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
४०.	योजना सम्झौता	१. निवेदन २. योजना सुरु गर्नु पूर्व खिचिएको फोटो ३. वडा कार्यालयको रोहवरमा सरोकारवालाहरूको भेलाबाट उपभोक्ता समिति र अनुगमन समिति गठन गरेको माईन्युटका फोटोकपी	योजना शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन बुझ्नु परे ३ दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ

		४. योजना सम्झौताका लागि वडा कार्यालयको सिफारिस ५. उपभोक्ता समितिको छाप ६. प्राविधिक कर्मचारी बाट तयार गरिएको स्वीकृत लागत अनुमान स्टिमेट ७. उपभोक्ता समितिका पदाधिकारी सबैको प्रतिलिपि र सम्पर्क नम्बर ८. बैङ्क खाता खोल्ने उपभोक्ता समितिको निर्णय ९. ठेक्का प्रक्रियाबाट भए कार्य सम्पादन जमानत (ठेक्काको)				
४१.	योजनाको किस्ता/ रनिङ बिल	१. निवेदन २. सम्झौता र कार्य देशको प्रतिलिपि ३. खर्च अनुमोदन गराई रकम माग गर्ने उपभोक्ताको समितिको निर्णयको प्रतिलिपि ४. लागत स्टिमेट, प्राविधिक मूल्याङ्कन नापि ५. नियमानुसार लाग्ने मूल्य अभिवृद्धि कर भ्याट तिरेको बिलहरू ६. योजना सुरु गर्नु पूर्व खिचिएको फोटो र हाल काम भइरहेको फोटो ७. ३ लाख भन्दा बढीको योजना भएमा योजनाको स्थल देखिने गरि होर्डिङ बोर्डको फोटो ८. अनुगमन प्रतिवेदन	योजना शाखा र आर्थिक प्रशासन शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन बुझ्नु परे ३ दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
४२.	योजनाको अन्तिम किस्ता माग	१. रकम मागको निवेदन २. स्वीकृत लागत अनुमान स्टिमेट सम्झौता र कार्यादेशको प्रतिलिपि ३. नियमानुसार लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) तिरेको बिल, भर्पाईहरू ४. योजना सुरु गर्नु पूर्व खिचिएको फोटो र हाल काम भइरहेको फोटो र सम्पन्न पश्चात् सोही स्थानबाट खिचिएको फोटो ५. स्वीकृत प्राविधिक मूल्याङ्कन, नापि, कार्य स्वीकार प्रतिवेदन ६. सम्झौता र कार्य देशमा तोकिएको मितिमा कार्य सम्पन्न गर्न नसकेको खण्डमा उक्त कार्य म्याद थप गरेको स्वीकृत पत्र ७. सार्वजनिक परीक्षण माईन्युटको फोटोकपी ८. खर्च अनुमोदन गराई रकम माग गर्ने उपभोक्ता समितिको निर्णय ९. वडा कार्यालयको सिफारिस १०. अनुगमन समितिको प्रतिवेदन ११. रु. ३ लाख भन्दा बढीको योजना भएमा योजनाको स्थल देखिने गरि होर्डिङ बोर्डको फोटो	योजना शाखा र आर्थिक प्रशासन शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
४३.	औषधी पसल थोक र खुद्रा लाई संचालन/सिफारिस /दर्ता/नवीकरण /अनुमति	१. निवेदन पत्र २. सम्बन्धित निकायबाट दर्ता गरिएका व्यवसाय दर्ता प्रमाणपत्र प्रतिलिपि ३. मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि ४. संचालन स्वीकृत प्रमाणपत्रको प्रतिलिपि ५. गत आ.व सम्मको कर चुक्ता प्रमाणको प्रतिलिपि ६. राजस्व तथा अन्य कर दस्तुर तिरेको रसिदको प्रतिलिपि	स्वास्थ्य शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	१५ दिन भित्र	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ

		७. बहाल भए बहाल सम्झौताको पत्रको प्रतिलिपि ८. ३ प्रति पासपोर्ट साईज फोटो ९. सम्बन्धित वडा कार्यालयको सिफारिस				
४४.	विपन्न वर्ग लाई औषधि उपचारमा सहूलियत सिफारिस	१. निवेदन २. नेपाली नागरिकताको प्रमाणपत्रको को प्रतिलिपि ३. अस्पताल चेकजाँच गराएको पुर्जाको फोटो कपी ४. वडा कार्यालयको सिफारिस ५. विपन्न नागरिक आवेदन तथा सिफारिस (अनुसूची-२) वडा वाट सिफारिस	नगर प्रमुख, उप प्रमुख, स्वास्थ्य शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
४५.	स्वास्थ्य बिमा रकम दाबी सिफारिस	१. निवेदन २. स्वास्थ्य विमा कार्डको प्रतिलिपि ३. नेपाली नागरिकताको प्रमाणपत्रको को प्रतिलिपि ४. अस्पताल चेकजाँच गराएको पुर्जाको/रिपोर्टको फोटो कपी ५. वडा कार्यालयको सिफारिस	स्वास्थ्य शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन बुज्नु परे ३ दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
४६.	कुष्ठ रोग लागेका विपन्न नागरिकलाई औषधि उपचार सिफारिस	१. निवेदन २. नेपाली नागरिकताको प्रमाणपत्रको को प्रतिलिपि ३. अस्पतालको विशेषज्ञ चिकित्सकको सिफारिस ४. वडा कार्यालयको सिफारिस	स्वास्थ्य शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	बढीमा ३ दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
४७.	क्यानसर /डायला इलेसिस/मृगौला प्रत्यारोपनलाई औषधि उपचार सिफारिस	१. निवेदन २. नेपाली नागरिकताको प्रमाणपत्रको को प्रतिलिपि ३. अनुसूची-१ चिकित्सकले प्रमाणित गरेको ४. अनुसूची-२ वडाले विवरण प्रमाणित गरेको ५. वडाले प्रमाणित गरेको विपन्नताको सिफारिस	स्वास्थ्य शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	बढीमा ३ दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
४८.	रोजगार शाखामा बेरोजगार व्यक्तिको सुची दर्ता	१. तोकिएको ढाँचामा निवेदन २. पासपोर्ट साईज फोटो १ प्रति ३. नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि	रोजगार सेवा शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन बुज्नु परे ३ दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
४९.	रोजगार प्राप्त व्यक्तिको बैङ्क खाता खोल्न सिफारिस	१. नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि २. बेरोजगार सुची दर्ता प्रमाणपत्र ३. पासपोर्ट साईज फोटो ४ प्रति	रोजगार सेवा शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
५०.	टोल विकास संस्था दर्ता	१. निवेदन २. तदर्थ समिति गठन गरेको निर्णय ३. विधान थान-२ ४. सम्बन्धित वडाको सिफारिस	सामाजिक विकास शाखा	चालू आ.व.को आर्थिक ऐन अनुसार	सोही दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ
५१.	टोल विकास संस्था नवीकरण	१. निवेदन २. साधारण सभाको निर्णय ३. गत आ.व.को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि	सामाजिक विकास शाखा	२००	सोही दिन	गुनासो सुन्ने अधिकारी/ प्र.प्र.अ

५. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी, सम्बन्धित शाखा प्रमुख

माथि उल्लिखित कर्मचारी विवरण अनुसार

६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

माथि उल्लिखित नागरिक वडा पत्र अनुसार

७. निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी

क्र.सं.	नामथर	पद	सम्पर्क नम्बर	इमेल
१.	ओमकार प्रसाद न्यौपाने	प्रमुख प्रशासकीय अधिकृत	९८५२०७७१११	info@chainpurmun.gov.np

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी

क्र.सं.	नामथर	पद	सम्पर्क नम्बर	इमेल
१.	सुशील खड्का	गुनासो सुन्ने अधिकारी	९८४३३६११३८	chainpur.adms@gmail.com

९. सम्पादन गरेको कामको प्रगति विवरण

योजना अनुगमन र पूर्वाधार शाखाहरूको सम्पादित कार्य:

क्र.सं.	क्रियाकलापहरू	ईकाई	कवोल अंक	खर्च (श्रावण-आश्विन)	कैफियत
1	7 नम्बर वडा कार्यालय भवन निर्माण	1	51,82,018	11,91,101	दोस्रो रनिङ विल भुक्तानी
2	पशु अस्पताल निर्माण	1	1,02,87,000	10,40,003	तेस्रो रनिङ विल भुक्तानी
3	चैनपुर नगरपालिका र अस्पताल भवन टूट्ट निर्माणका	1	47,53,873	2,31,271	अन्तिम विल भुक्तानी
4	पोखरी स्थित त्रिचोक देखि थामपोखरी जाने सडक मर्मत	1	53,69,608	36,91,238	अन्तिम विल भुक्तानी
5	चैनपुर 11 अतिआवश्यक सडक मर्मत कार्य	1	70,000	65,541	भुक्तानी
6	चैनपुर 7 पहिरो पन्छाउने कार्य	1	53,245	50,065	भुक्तानी
सम्झौता तर्फ					
7	अतिआवश्यक बाटो सरसफाई (चैनपुर १० र ११) कोटेसन	1	3,97,338	-	चन्दाछा निर्माण सेवा मार्फत
8	चैनपुर 7 बाटो सरसफाई	1	99,473	-	अमानत मार्फत
9	चैनपुर 9 बाटो सरसफाई	1	99,575	-	अमानत मार्फत
10	धर्मदवी टोल विकास संस्था भवन प्लाष्टर रङरोगन, भुईँँ डलान, फर्निचर तथा शौचालय निर्माण चैनपुर 10	1	2,00,000	-	टोल विकास संस्था मार्फत
11	सुरक्षित आवास रङगिन जस्तापाता कार्यक्रम चैनपुर 10	1	8,00,000	-	उपभोक्ता समिति मार्फत
12	शारदा मा.वि खराड ब्लग निर्माण चैनपुर 10	1	3,00,000	-	वि.व्य.स मार्फत
13	दंगालि गाउँ चापाभै सडक सोलिङ चैनपुर 8	1	3,00,000	-	उपभोक्ता समिति मार्फत

ढेक्का सम्झौता तर्फ (आ.व.२०८२/०८३)

क्र.स.	क्रियाकलापहरु	बार्षिक बजेट	कबोल अंक	सम्झौता मिति	सम्पन्न मिति	कैफियत
1	चैनपुर पोखरी फोहोरमैला व्यवस्थापन (नेपाल सरकार विशेष अनुदान)	61,99,478	42,09,898	2082-06-26	2083-02-15	आर एन लक्ष्मी कन्स्ट्रक्सन
2	भण्डारीमोड, स्वास्थ्य चौकी, ९ न वडा कार्यालय, शारदा मा.वि त्रिशूले जाने सडक निर्माण । (प्रदेश समपुरक र 40% नगरपालिका)	1,74,99,412	1,24,87,979	सम्झौताको प्रकृत्यामा रहेको		चन्दाछा निर्माण सेवा पाचखपन 8 संखुवासभा
3	सालडाँडावाट अम्बोटे सडक स्तरोन्नति (नेपाल सरकार शसर्त अनुदान)	25,00,000	14,54,015	सम्झौताको प्रकृत्यामा रहेको		आईरिस कन्स्ट्रक्सन मकालु 3 संखुवासभा
4	पोखरी मैदाने प्याङकोट सडक निर्माण (प्रदेश समपुरक र 40% नगरपालिका)	2,16,95,630	-	-	-	मुल्याङकनको लागि अध्ययन भईरहेको

प्रशासन शाखा :

- नियमित सिफारिस तथा प्रशासनिक पत्र तयार गरिएको
- विभिन्न रिक्त पदहरूको परीक्षा संचालन
- कार्यपालिका बैठक तथा नगर सभाको तयारी तथा सञ्चालन
- सम्पति विवरण संकलन तथा सतर्कताको portal मा इन्ट्री
- स्थायी कर्मचारीहरूको का.स.मू. फारम मुल्याङकन गरिएको
- बजेट पुस्तक छपाई गरिएको

शिक्षा युवा तथा खेलकुद शाखा:

क्र.सं	सम्पादन भएको मुख्य कामहरू	सम्पादन भएको समय अवधि	उपलब्धि	कैफियत
१	प्रधानाध्यापकहरूको नियमित बैठक	प्रथम त्रैमासिक	शैक्षिक विषयमा छलफल, निर्णय र अस्थायी करार राहत समेतलाई नवीकरण गर्ने र ऐन नियमावली अनुसार प्र.अ व्यवस्थापन	

२	शिक्षा समितिको बैठक	प्रथम त्रैमासिक	-चैनपुर न.पा. ८ स्थित रहेको श्री वानेश्वर आधारभूत विद्यालयमा विद्यार्थी शून्य भएको त्यहाँ कार्यरत शिक्षक र कर्मचारी काजमा मिलान तथा व्यवस्थापन ।- विद्यालयहरूलाई अनुदान उपलब्ध गराउने निर्णय भएको ।	
३	शिक्षकको प्रथम त्रैमासिक त.भ. निकासा	प्रथम त्रैमासिक		

स्वास्थ्य शाखा:

क्र.सं	सम्पादन भएको मुख्य कामहरू	सम्पादन भएको समय अवधि	उपलब्धि	कैफियत
१	मासिक समीक्षा बैठक	श्रावण र भाद्र प्रत्येक महिनाको ४ गते असोजमा हुन नसकेको (दर्शौं)	मासिक रिपोर्ट संकलन श्रावण देखि असोज सम्मको मासिक रिपोर्ट DHIS2 मा Entry गरियो	
२	स्थानीय तहमा उत्तरप्रसूति घरभेटको समीक्षा तथा योजना तर्जुमा गोष्ठी	०५/१७/२०८२	गत आ.व.२०८१/८२ मा भएका उपलब्धि तथा समस्या माथि छलफल र १८ वटा स्वास्थ्य संस्था का Nursing कर्मचारीहरूलाई PNC Home visit का लागि चाहिने आवश्यक सामग्री वितरण	
३	आ.व. २०८१/८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी	०५/१८/२०८२	आ.व. २०८१/८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी गरियो	
४	किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी नीति निर्माण योजना तर्जुमा ,सेवा विस्तार तथा प्रमाणीकरण र अनुगमन मूल्याङ्कन गर्न स्थानीय तह समन्वय समिति गठन सम्पन्न	०६/२२/२०८२	नगर प्रमुख श्री कृष्ण कुमार ज्युको अध्यक्षतामा स्थानीय तह समन्वय समिति गठन	
५	किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी नीति निर्माण योजना तर्जुमा ,सेवा विस्तार तथा प्रमाणीकरण र अनुगमन मूल्याङ्कन गर्न गठित स्थानीय तह समन्वय समितिको पहिलो बैठक सु-सम्पन्न	०६/२४/२०८२	किशोर किशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका लागि ५वटा स्वास्थ्य चौकी र १ वटा नगर अस्पताल गरी जम्मा ६ वटा स्वास्थ्य संस्था ले पठाएको किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका ,२०७९ बमोजिम स्व-मूल्याङ्कन चेक लिस्ट अनुसार अनुगमनका लागि समितिको प्रतिनिधि द्वारा २०८२/०६/२५ देखि २०८२/०६/२९ स्वास्थ्य संस्था अनुगमन सम्पन्न गरियो	प्रमाण पत्र वितरण गर्न बाकी
६	मनोसामाजिक स्वास्थ्य प्रवर्धन तथा आत्महत्या रोकथाम सम्बन्धी जन चेतना कार्यक्रम	०६/३१/२०८२	यो कार्यक्रम मनोसामाजिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन, आत्महत्या रोकथामका उपायहरू, र समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको थियो।	कार्यक्रममा सहभागीहरूलाई मनोसामाजिक समर्थन, हेल्पलाइन सेवा, र स्वास्थ्य केन्द्रसँग सम्पर्क गर्ने तरिका सम्बन्धमा जानकारी प्रदान गरिएको थियो।

७	विपन्न नागरिक उपचार सहूलियत का लागि सिफारिस वितरण	श्रावण देखि असोज महिना सम्म	१३ वटा	
८	औषधी खरिद	०५/२२/२०८२	अनुमानित लागत रु. ५०,००,००० को औषधी ३० दिने सार्वजनिक सूचना निकाली इलेक्ट्रोनिक बोलपत्र पद्धतिबाट रु. १८,८१,८१० मा shankara concern pvt.Ltd बाट खरिद प्रकृया सम्पन्न	औषधी आउन बाँकी
९	HMIS Tools तथा फर्म फर्मट छपाई	०५/११/२०८२		
१०	मृगौला ,क्यान्सर र मेरुदण्ड पक्षघात भएका विरामीहरूले पाउने मासिक रु ५,००० को लागि सिफारिस संकलन	श्रावण देखि असोज महिना सम्म	नवीकरण -१३ जना नयाँ सिफारिस -६	

पशु सेवा शाखा:

क्र.सं	सम्पादन भएको मुख्य कामहरू	सम्पादन भएको समय अवधि	उपलब्धि	कैफियत
१	मेडिकल उपचार सेवा	श्रावण देखि असोज सम्म	१८५० पशु पन्छी उपचार	४५० जना लाभान्वित जन संख्या
२	गाइनोकलोजिकल सेवा	श्रावण देखि असोज सम्म	४३ पशु सेवा	४३ जना लाभान्वित जनसंख्या
३	माइनर सर्जिकल	श्रावण देखि असोज सम्म	२९० बन्ध्याकरण सेवा	१८० जना लाभान्वित जनसंख्या
४	प्रयोगशाला सेवा			
५	गोबर परिक्षण सेवा	श्रावण देखि असोज सम्म	११३ सेवा	९० जना लाभान्वित जनसंख्या
६	थुनेलो परिक्षण			
७	कृत्रिम गर्भाधान सेवा	श्रावण देखि असोज सम्म	४४ गाई भैंसी सेवा	४४ जना लाभान्वित जनसंख्या
८	गाई	श्रावण देखि असोज सम्म	२६ गाई	
९	भैंसी	श्रावण देखि असोज सम्म	१८ भैंसी	
१०	रेविज खोप	श्रावण देखि असोज सम्म	३५ कुकुर	३१ जना लाभान्वित जनसंख्या
११	बंगुर फर्म प्रवर्द्धन कार्यक्रम र काउ म्याट वितरण सम्बन्धी सुचना प्रकाशन ।	श्रावण देखि असोज सम्म	भएको	

कृषि शाखा:

क्र.सं	सम्पादन भएको मुख्य कामहरू	सम्पादन भएको समय अवधि	उपलब्धि	कैफियत
१	मल व्यवस्थापन समितिको बैठक	श्रावण देखि असोजसम्म	अनुदानको मल बाँडफाड गरी मल बिक्रेता सहकारी संस्थाहरूलाई सिफारिस उपलब्ध गराईएको	
२	विभिन्न प्रकारको सिफारिसहरू	श्रावण देखि असोजसम्म		
३	उत्कृष्ट कृषक सम्मान कार्यक्रमका लागि कृषक छनोट	२०८२/०६/२३ गते	५ जना उत्कृष्ट कृषक छनोट गरी कृषि ज्ञान केन्द्रमा सिफारिस गरिएको	
४	रासायनिक मलको मूल्य निर्धारण गरेको	२०८२/०६/२९ गते	मल बिक्रेता सहकारीहरूले अनुदानको मल निर्धारित मूल्यमा बिक्री वितरण गर्न	

आलेप शाखा:

क्र.सं	सम्पादन भएको मुख्य कामहरू	सम्पादन भएको समय अवधि	उपलब्धि	कैफियत
१	आ.ब. २०७४/७५ देखि २०८०/८१ सम्मको कार्यालयको अनियमित बेरुजुको लगत तयार	पहिलो त्रैमासिक		
२	आ.ब. २०८१/८२ को वार्षिक आय/व्याय तथा खर्च भएको श्रेष्ठाहरूको निरीक्षण			
३	आ.ब. २०७४/७५ देखि २०८०/८१ सम्मको कार्यालयको असुलउपर बेरुजुको असुलउपरका निमित्त पत्रहरू निर्माण			
४	कार्यालय तथा विभिन्न शाखाहरूको बैठक तथा तालिम/गोष्ठिहरूमा सहभागी			
५	कार्यालय प्रमुखको तोक आदेश द्वारा निर्देशित भएका अन्य विविध दैनिक प्रशासनिक कामकाजहरू			

रोजगार सेवा केन्द्र:

क्र.सं	सम्पादन भएको मुख्य कामहरू	सम्पादन भएको समय अवधि	उपलब्धि	कैफियत
१	EMIS System Update	श्रावण देखि असोजसम्म		
२	श्रम तथा पुन श्रम स्विकृतीमा सहजि	श्रावण देखि असोजसम्म		
३	वैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराइने क्षतिपूर्ति, शव झिकाउने लगायतका कार्यमा सहजिकरण	श्रावण देखि असोजसम्म		

लेखा शाखा:

- आ.ब २०८२/८३ को बजेट तथा कार्यक्रम SuTRA मा प्रविष्टि
- आ.ब २०८१/८२ को अन्तिम लेखा परीक्षण गराइएको
- पदाधिकारी कर्मचारीहरूको तलव भत्ता भुक्तानी
- ठेक्का/योजनाको रकम भुक्तानी
- कर दाखिला , ETDS गरिएको

सामाजिक विकास शाखा (महिला बालबालिका, उद्यम विकास, सामाजिक संस्था दर्ता)

सामाजिक सुरक्षा भत्ता वितरण गरिएको विवरण

वडा नं.	अन्य जेष्ठ नागरिक भत्ता		जेष्ठ (दलित)		जेष्ठ एकल महिला		विधवा		क बर्ग		ख बर्ग		दलित बालबालिका		जम्मा	
	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम
१	१५३	१८२८०००	७	५५८६०	२९	२३१४२०	३५	२७९३००	६	७१८२०	१९	१२१२९६	४	६३८४	२५३	२५९४०८०
२	१८८	२२३७७९८	९	७१८२०	१५	११७०४०	३६	२८१९६०	५	५९८५०	३२	२०४२८८	१९	३०३२४	३०४	३००३०८०
३	१७१	२०५२०००	१६	१२७६८०	२०	१५९६००	२७	२१५४६०	१३	१५५६१०	२३	१४४०८६	१६	२५५३६	२८६	२८७९९७२
४	१८४	२२०४०००	५	३७२४०	२४	१८८८६०	४२	३२१८६०	९	१०७७३०	२०	१२७६८०	४	६१८९	२८८	२९९३५५९
५	९२	११०००००	६	४७८८०	६	४७८८०	१०	७९८००	९	१०७७३०	६	३८३०४	१२	१८०३६	१४१	१४३९६३०
६	२२७	२७२४०००	२६	२०४८२०	१६	१२७६८०	४६	३६७०८०	१२	१३९६५०	२२	१४०४४८	३५	५५००२	३८४	३७५८६८०
७	१९३	२३०१२५०	२०	१५४२८०	१८	१४३६४०	३९	३११२२०	११	१३१६७०	३४	२१७०५६	३०	४६६६२	३४५	३३०५७७८
८	१२८	१५२५३७५	४	३१९२०	२०	१५९६००	२३	१८३५४०	१८	२१५४६०	१७	१०८५२८	८	१२७६८	२१८	२२३७१९१
९	१८३	२१८०३८७	३	२३९४०	१८	१४३६४०	२६	२०७४८०	५	५९८५०	२६	१६५९८४	४	६३८४	२६५	२७८७६६५
१०	२१७	२५९१३७५	१२	९५७६०	१६	१२७६८०	३०	२३९४००	१४	१६७५८०	२५	१५९६००	९	१४३६४	३२३	३३९५७५९
११	२११	२५३२०००	२८	२२३४४०	२४	१९१५२०	३८	३०३२४०	११	१३१६७०	२९	१८५१३६	२१	३३४४५	३६२	३६००४५१
जम्मा	१९४७	२३२७६१८५	१३६	१०७४६४०	२०६	१६३८५६०	३५२	२७९०३४०	११३	१३४८६२०	२५३	१६१२४०६	१६२	२५५०९४	३१६९	३१९९५८४५

महिला बालबालिका शाखा

क्र.सं	सम्पादन भएको मुख्य कामहरू	सम्पादन भएको समय अवधि	उपलब्धि	कैफियत
१	अपाङ्गता समन्वय समितिको बैठक सञ्चालन	श्रावण तथा भाद्रमा २ पटक	अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गता परिचयपत्र उपलब्ध गराउन सिफारिस गरिएको	
२	अपाङ्गता परिचयपत्र वितरण	श्रावण देखि असोजसम्म	३ जना व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण	
३	ज्येष्ठ नागरिक परिचयपत्र वितरण	श्रावण देखि असोजसम्म	४ जना व्यक्तिलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण	
४	अपाङ्गता सहायक सामाग्री वितरण	श्रावण देखि असोजसम्म	३ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामाग्री वितरण गरिएको	

मनोसामाजिक परामर्शकर्ता:

क्र.सं	सम्पादन भएको मुख्य कामहरू	सम्पादन भएको समय अवधि	उपलब्धि	कैफियत
1	वैदेशिक रोजगारमा गएका, रोजगारीमा रहेका वा फर्किएका व्यक्तिको विवरण संकलन गर्न Google Form निर्माण गरेको	२०८२/०४/०९	वैदेशिक रोजगारमा गएका, रोजगारीमा रहेका वा फर्किएका व्यक्तिहरूको विवरण संकलन गरिनेछ।	विवरण संकलन कार्य अहिले पनि निरन्तर रूपमा चलिरहेको छ।”
2	सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम कार्यान्वयनका लागि परियोजना कार्यान्वयन समिति (PIC) बैठक बसेको छ।	२०८२/०६/२९	बैठकमा कार्यक्रमको हालसम्मको उपलब्धि, प्रगति र आगामी कार्ययोजना सम्बन्धी छलफल गरिएको छ।	यस कार्यक्रममा सम्बन्धित नगर प्रमुख, नगर उप-प्रमुख, प्रमुख प्रशासनिक अधिकृत, शाखा प्रमुख, मनोसामाजिक परामर्शकर्ता, सामुदायिक प्रतिनिधि लगायतका सहभागिता रहेको थियो।
3	सुरक्षित आप्रवासन (SaMi) कार्यक्रमको चौथो चरणको कार्यान्वयन मोडलिटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम	२०८२/०६/३०	कार्यक्रमको उद्देश्य स्थानीय तहस्तरमा SaMi कार्यक्रमका गतिविधिहरूको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक प्रक्रिया, भूमिकाहरू र समन्वय विधिबारे सहभागीहरूलाई जानकारी गराउने रहेको थियो।	यस कार्यक्रममा सम्बन्धित नगर प्रमुख, नगर उप-प्रमुख, प्रमुख प्रशासनिक अधिकृत, वडा अध्यक्ष/शाखा प्रमुख, मनोसामाजिक परामर्शकर्ता, सामुदायिक सञ्जाल प्रतिनिधि लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो।
4	मनोसामाजिक स्वास्थ्य प्रवर्धन तथा आत्महत्या रोकथाम सम्बन्धी जनचेतना कार्यक्रम	०६/३१/२०८२	यो कार्यक्रम मनोसामाजिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन, आत्महत्या रोकथामका उपायहरू, र समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको थियो।	कार्यक्रममा सहभागीहरूलाई मनोसामाजिक समर्थन, हेलपलाइन सेवा, र स्वास्थ्य केन्द्रसँग सम्पर्क गर्ने तरिका सम्बन्धमा जानकारी प्रदान गरिएको थियो।

राजस्व शाखा

क्र.सं	सम्पादन भएको मुख्य कामहरू	सम्पादन भएको समय अवधि	उपलब्धि	कैफियत
१	साप्ताहिक सुक्रबारे हटिया	पहिलो त्रैमासिक	ठेक्का मार्फत काम भएको	
२	कवाडी संकलन तथा व्यवस्थापन		ठेक्का मार्फत काम भएको	
३	सम्पती कर		1,75,103 l-	
४	भमिकर/मालपोत कर		2,461 l-	
५	वहाल कर		45,224 l-	
६	बहाल विटौरी कर		99,970 l-	
७	कृषि तथा पशुजन्य व्यवसायिकमा लाग्ने कर		10,635 l-	
८	सरकारी सम्पतिको विक्रीबाट प्राप्त रकम		1,84,950 l-	
९	अन्य दस्तुर		4,81,587 l-	
१०	अन्य सेवा शुल्क तथा विक्री		1,23,600 l-	
११	शिक्षा क्षेत्रको आम्दानी		500 l-	
१२	परीक्षा शुल्क		12,400 l-	
१३	नक्सापास दस्तुर		1,511 l-	
१४	सिफारिस दस्तुर		4,250 l-	
१५	नाता प्रमाणीकरण दस्तुर		3000 l-	
१६	बेरुजू		63,237 l-	
१७	मनोरञ्जन कर		2000 l-	
१८	व्यवसाय कर		2,610 l-	
१९	न्यायिक दस्तुर		400 l-	
२०	अन्य प्रशासनिक सेवा शुल्क		1,24,000 l-	
२१	हेवाखोला/पिलुवा खोला नदि जन्य पदार्थ संकलन तथा व्यवस्थापन		ठेक्का सम्झौता हुन बाँकी	
२२	कार्यालयको तोक आदेशमा तथा कार्यालय प्रमुख द्वारा निर्देशन भएका अन्य विविध दैनिक प्रशासनिक कामकाजहरू			

जिन्सी शाखा:

क्र.सं	सम्पादन भएको मुख्य कामहरू	सम्पादन भएको समय अवधि	उपलब्धि	कैफियत
१	खरिद कार्य मसलन्द तथा कार्यालय सामग्री टेण्डर वोल पत्र आव्हान सूचना	०४/२६/२०८२	पूर्णरूपमा सम्पन्न	
२	एम्बुलेन्स पत्रमा लिलाम विक्री वोलपत्र आव्हान सम्बन्धी सूचना	०४/३०/२०८२	पूर्णरूपमा सम्पन्न	
३	चैनपुर नगरपालिका तथा वडा कार्यालय पाइप खरिद	०५/०५/२०८२	पूर्णरूपमा सम्पन्न	
४	ब्याक हो लोडर लिलाम सम्वन्धी सूचना प्रथम पटक	०५/१८/२०८२	लिलाम विक्री नभएको	वोलपत्र विक्री नभएको
५	ब्याक हो लोडर लिलाम सम्वन्धी सूचना दोस्रो पटक	०६/०५/२०८२	लिलाम विक्री नभएको	वोलपत्र विक्री नभएको
६	दैनिक कार्य सम्पदान (खरिद आदेश, माग फाराम, दाखिला फाराम, इन्धन माग फाराम मर्मत सम्बन्धी कार्य सामान हस्तान्तरण फाराम आदि)		नियमित रुपमा राहेको	
७	वोलपत्र तथा शिलवन्दी दरभाउ पत्र खोल्ने कार्य र बैठक		नियमित रुपमा राहेको	
८	वडा कार्यालय, स्वास्थ्य संस्था तथा शाखाहरूमा कार्यालय सामग्री आपूर्ति		नियमित रुपमा राहेको	

सूचना प्रविधि शाखा:

- इन्टरनेट फाइबर सम्झौता
- ई-हाजिरी डिभाइस मर्मत र संचालन
- २०८२ श्रावण-आश्विन सम्मको स्वतः प्रकाशन तयार
- वेबसाइटको व्यापक अद्यावधिक तथा परिमार्जन
- इमेल तथा आन्तरिक सञ्चार प्रणाली सुदृढीकरण
- प्राविधिक सहयोग र मर्मत-सम्भार सेवा निरन्तरता

वडागत सिफारिस विवरणः

वडा नं.	नागरिकता सिफारिस	नागरिकता को प्रतिलिपि सिफारिस	नाता प्रमाणित	घरबाटो सिफारिस	चारकिल्ला प्रमाणित	व्यवसाय दर्ता	ब्यवसाय नविकरण	व्यवसाय बन्द	विवाह दर्ता	जन्म दर्ता	जन्म दर्ता प्रतिलिपि	मृत्यू दर्ता	सहजर्मिन मुचुल्का	वसाइसराइ गएको	वसाइसराइ आएको	अन्य सिफारिस
१	१७	१९	१०	७	-	-	-	-	३	१०	१२	३	-	५	२	११३
२	९	१६	१४	९	१	-	-	-	-	-	-	-	-	-	-	६९
३	९	२३	१०	२४	७	-	-	-	-	-	-	-	-	-	-	९५
४	१५	२२	१०	६	-	१	२४	१	३	१०	-	७	२	११	-	८५
५	६	१४	४	२	-	-	९	१	-	-	-	-	-	-	-	४१
६	२०	३४	१३	१०	८	३०	१९२	-	१३	११	-	३	६	५	२	१७४
७	-	-	-	-	-	४	३२	५	-	१५	-	१०	-	-	-	३३६
८	२१	१९	८	४	४	-	१०	-	३	७	-	३	४	१	-	६२
९	१०	१५	१३	१०	-	-	४	३	-	-	-	-	६	-	-	१२७
१०	२३	१८	३१	६	३	१	३८	-	६	६	-	५	-	३	-	१४३
११	१६	३०	३३	१९	-	-	१४	४	-	-	-	-	१८	-	-	२७९
जम्मा	१४६	२१०	१४६	९७	२३	३६	३२३	१४	२८	५९	१२	३१	३६	२४	४	१५२४

१०. सूचना अधिकारी र प्रमुखको नाम र पद

क्र.सं.	नामथर	पद	सम्पर्क नम्बर	इमेल
१.	कमल गौतम	सूचना अधिकारी	९८५२०३१५७४	kgautam87.kg@gmail.com
२.	ओमकार प्रसाद न्यौपाने	प्रमुख प्रशासकीय अधिकृत	९८५२०७७१११	info@chainpurmun.gov.np

११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

क्र.सं.	कानून/दस्तावेजको नाम	संख्या
१	ऐन	२३
२	नियमावली	५
३	कार्यविधि	२७
४	निर्देशिका	२
५	मापदण्ड	३
६	आचारसंहिता	१
	जम्मा	६१

उल्लेखित कानूनहरू चैनपुर नगरपालिकाको वेबसाइट मा रहेका छन् ।

१२. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण



चैनपुर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, संखुवासभा
कार्यालयको कोड : ८०१०४४०२३००

श्रोतगत बजेट तथा खर्च

आ.व. : २०८२/८३ अवधी : २०८२/०४/०१-२०८२/०७/१६																	
क्र.सं.	स्रोत समूह	बजेटको स्रोत/तह	स्रोत	विधि	आय अनुमान	सञ्चित कोष				बजेट				निकास			
						आम्दानी	दान-सफर	मोज्दात	चासु	पूँजीगत	वित्तीय	जम्मा	चासु	पूँजीगत	वित्तीय	जम्मा	खर्च
१	संघीय सरकार	नेपाल सरकार	समानिकरण अनुदान	नगद अनुदान	१४,७९,०००.००	३,६९,७५,०००.००	१,१५,००,०००.००	२,५४,७५,०००.००	४,७८,००,७५०.००	१०,००,९९,२५०.००	०.००	१४,७९,००,०००.००	६०,००,०००.००	५५,००,०००.००	०.००	१,१५,००,०००.००	४४,४१,९२०.००
२	संघीय सरकार	नेपाल सरकार	शसर्त अनुदान चासु	नगद अनुदान	२७,६६,००,०००.००	९,१२,७८,०००.००	९,१२,७८,०००.००	०.००	२७,६६,००,०००.००	०.००	०.००	२७,६६,००,०००.००	९,१२,७८,०००.००	०.००	०.००	९,१२,७८,०००.००	६,२२,८५,२८७.७६
३	संघीय सरकार => बैदेशिक श्रोत	नेपाल सरकार => एस.इ.एस.पी.	शसर्त अनुदान चासु	सोधभर्ना अनुदान (बैदेशिक)	५६,००,०००.००	१८,४८,०००.००	१८,४८,०००.००	०.००	५६,००,०००.००	०.००	०.००	५६,००,०००.००	१८,४८,०००.००	०.००	०.००	१८,४८,०००.००	०.००
४	संघीय सरकार => बैदेशिक श्रोत	नेपाल सरकार => एस.इ.एस.पी.	शसर्त अनुदान चासु	सोधभर्ना हुने ऋण (बैदेशिक)	१,९४,००,०००.००	३७,६२,०००.००	३७,६२,०००.००	०.००	१,९४,००,०००.००	०.००	०.००	१,९४,००,०००.००	३७,६२,०००.००	०.००	०.००	३७,६२,०००.००	६,५५,३३५.००
५	संघीय सरकार => बैदेशिक श्रोत	नेपाल सरकार => युरोपियन युनियन	शसर्त अनुदान चासु	नगद अनुदान (बैदेशिक)	३,००,०००.००	०.००	०.००	०.००	३,००,०००.००	०.००	०.००	३,००,०००.००	०.००	०.००	०.००	०.००	०.००
६	संघीय सरकार => अन्तरिक श्रोत	नेपाल सरकार => आन्तरिक ऋण	शसर्त अनुदान पुँजीगत	नगद (आन्तरिक ऋण)	५५,००,०००.००	१८,९५,०००.००	१८,९५,०००.००	०.००	०.००	५५,००,०००.००	०.००	५५,००,०००.००	०.००	१८,९५,०००.००	०.००	१८,९५,०००.००	०.००
७	संघीय सरकार => बैदेशिक श्रोत	नेपाल सरकार => स्वीटजरल्याण्ड - एस डी सी	शसर्त अनुदान पुँजीगत	नगद अनुदान (बैदेशिक)	४७,००,०००.००	०.००	०.००	०.००	०.००	४७,००,०००.००	०.००	४७,००,०००.००	०.००	०.००	०.००	०.००	०.००
८	संघीय सरकार => अन्तरिक श्रोत	नेपाल सरकार => आन्तरिक ऋण	विशेष अनुदान पुँजीगत	नगद (आन्तरिक ऋण)	६२,००,०००.००	०.००	०.००	०.००	०.००	६२,००,०००.००	०.००	६२,००,०००.००	०.००	०.००	०.००	०.००	०.००
९	संघीय सरकार => अन्तरिक श्रोत	नेपाल सरकार => आन्तरिक ऋण	समपुरक अनुदान पुँजीगत	नगद (आन्तरिक ऋण)	२,३९,००,०००.००	०.००	०.००	०.००	०.००	२,३९,००,०००.००	०.००	२,३९,००,०००.००	०.००	०.००	०.००	०.००	०.००
१०	प्रदेश सरकार	कोशी प्रदेश	समानिकरण अनुदान	नगद अनुदान	१,४३,८०,०००.००	०.००	०.००	०.००	२९,३३,०००.००	१,२२,४७,०००.००	०.००	१,४३,८०,०००.००	०.००	०.००	०.००	०.००	०.००
११	प्रदेश सरकार	कोशी प्रदेश	शसर्त अनुदान चासु	नगद अनुदान	३,९९,०००.००	०.००	०.००	०.००	३,९९,०००.००	०.००	०.००	३,९९,०००.००	०.००	०.००	०.००	०.००	०.००
१२	प्रदेश सरकार	कोशी प्रदेश	शसर्त अनुदान पुँजीगत	नगद अनुदान	६७,३०,०००.००	०.००	०.००	०.००	०.००	६७,३०,०००.००	०.००	६७,३०,०००.००	०.००	०.००	०.००	०.००	०.००
१३	प्रदेश सरकार	कोशी प्रदेश	समपुरक अनुदान पुँजीगत	नगद अनुदान	१,३०,००,०००.००	०.००	०.००	०.००	०.००	१,३०,००,०००.००	०.००	१,३०,००,०००.००	०.००	०.००	०.००	०.००	०.००



चैनपुर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, संखुवासभा
कार्यालयको कोड : ८०१०४४०२३००

श्रोतगत बजेट तथा खर्च

आ.व. : २०८२/८३ अवधि : २०८२/०४/०१-२०८२/०७/१६

क्र.सं.	स्रोत समूह	बजेटको स्रोत/तह	स्रोत	विधि	आय अनुमान	सञ्चित कोष			बजेट				निकास				खर्च			
						आम्दानी	ट्रान्सफर	मौज्दात	चालु	पूँजीगत	वित्तीय	जम्मा	चालु	पूँजीगत	वित्तीय	जम्मा	चालु	पूँजीगत	वित्तीय	जम्मा
१४	राजस्व बाडफाड	राजस्व बाँडफाँड - प्रदेश सरकार	राजस्व बाँडफाँड	नगद	१,०६,२५,०००.००	०.००	०.००	०.००	९३,२७,०००.००	१२,९८,०००.००	०.००	१,०६,२५,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००
१५	राजस्व बाडफाड	राजस्व बाँडफाँड - स्थानीय	राजस्व बाँडफाँड	नगद	२०,००,०००.००	०.००	०.००	०.००	१८,५०,०००.००	१,५०,०००.००	०.००	२०,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००
१६	राजस्व बाडफाड	राजस्व बाँडफाँड - संघीय सरकार	राजस्व बाँडफाँड	नगद	१०,६०,७०,६६४.००	१,४४,९८,९७५.६९	१,२५,००,०००.००	१९,९८,९७५.६९	१०,९४,६०,६६४.००	४६,९०,०००.००	०.००	१०,६०,७०,६६४.००	१,२५,००,०००.००	०.००	०.००	१,२५,००,०००.००	७२,९७,७२२.००	०.००	७२,९७,७२२.००	०.००
१७	आन्तरिक स्रोत	आन्तरिक स्रोत	आन्तरिक स्रोत	नगद	५,४४,९०,०००.००	६,०५,३२,७९१.०९	१,४०,००,०००.००	४,६५,३२,७९१.०९	२,७६,६९,२५०.००	२,६७,४०,७५०.००	०.००	५,४४,९०,०००.००	९०,००,०००.००	५०,००,०००.००	०.००	१,४०,००,०००.००	७६,५३,९९७.७२	१४,२२,३७२.००	०.००	९०,७५,५६९.७२
जम्मा					६८,८९,०६,६६४.००	२१,०७,०८,८८६.७०	१३,६७,०३,०००.००	७,४०,०५,८८६.७०	४८,४५,३९,६६४.००	२०,४३,७५,०००.००	०.००	६८,८९,०६,६६४.००	१२,४३,८८,०००.००	१,२३,९५,०००.००	०.००	१३,६७,०३,०००.००	८,२२,५३,४६२.४८	२६,३७,३७४.२५	०.००	८,४८,९०,८३६.७३

१३. तोकिए बमोजिमका अन्य विवरण

Website मा राखिएको ।

१४. आ. व. २०८१/०८२ (श्रावण-आश्विन) मा सञ्चालित कार्यक्रमहरू

बजेट पुस्तिकामा उल्लेखित कार्यक्रमहरू

१५. चैनपुर नगरपालिकाको वेबसाइट

यस कार्यालयको आफ्नै वेबसाइट र इमेल रहेको छ । www.chainpurmun.gov.np गएर यस कार्यालयको सूचना र अन्य महत्वपूर्ण जानकारीहरू हेर्न सकिन्छ । यस कार्यालयको इमेल ठेगाना info@chainpurmun.gov.np र chainpurmun@gmail.com छ ।

१६. चैनपुर नगरपालिकाले प्राप्त भएको वैदेशिक सहायता, ऋण, अनुदान एवम् सम्झौता सम्बन्धी विवरण

हालसम्म प्राप्त नगरेको

१७. चैनपुर नगरपालिकाले सञ्चालन गरेको कार्यक्रम र सोको प्रतिवेदन

माथि बुँदा ९ मा उल्लेख भए बमोजिम ।

१८. चैनपुर नगरपालिकाले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली

माथि बुँदा ९ मा उल्लेख भए बमोजिम यस कार्यालय वाट प्रदान गरिने सेवा सम्बन्धी सार्वजनिक सरोकारका सूचनाको वर्गीकरण हाल सम्म नभएको ।

१९. चैनपुर नगरपालिकामा परेको सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विषय

कुनै पनि लिखित निवेदन नपरेको ।

२०. चैनपुर नगरपालिकाका सूचनाहरू अन्यत्र प्रकाशन भएको वा हुने भए सोको विवरण

यस कार्यालयको सूचना एवं जानकारीहरू वेबसाइट, Facebook Page, सूचना पार्टी एवं सार्वजनिक स्थलमा टाँस गरी सूचना प्रवाह गर्ने गरिएको ।

स्वतः प्रकाशन

चैनपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, चैनपुर-६, संखुवासभा ।

फोन नं. ०२९५७०२७०

ईमेल ठेगाना: info@chainpurmun.gov.np, chainpurmun@gmail.com

वेबसाइट: www.chainpurmun.gov.np